

# गरिमा विकास बैंक लिमिटेड

## आठौं वार्षिक प्रतिवेदन

### आ.व. २०७०/७१

## विषय सूची

वार्षिक प्रतिवेदन २०७०/०७१

क्र.सं.	विषयहरु	पृष्ठ
१.	साधारण सभा सम्बन्धी सूचना	ग
२.	साधारण सभा सम्बन्धी सामान्य जानकारी	घ
३.	प्रोक्सी फाराम र प्रवेश पत्र	ङ
४.	वार्षिक साधारण सभा सम्बन्धी सूचना	१
५.	संचालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन	११
६.	लेखा परीक्षकको प्रतिवेदन	१२
७.	वासलात	१३
८.	नाफा नोक्सान हिसाब	१४
९.	नगद प्रवाह विवरण	१५
१०.	इक्विटीको विवरण	१६
११.	अनुसूचीहरु	१७
१२.	लेखा नीतिहरु	४२
१३.	लेखासंग सम्बन्धित टिप्पणीहरु	४४
१४.	संशोधित प्रबन्धपत्र तथा नियमावलीको प्रस्ताव	५०
१५.	नेपाल राष्ट्र बैंकबाट दिइएका निर्देशनहरु	५१
१६.	नेपाल राष्ट्र बैंकबाट दिइएका निर्देशन उपर संचालक समितिको जवाफ	५३

## आठौं वार्षिक साधारण सभा सम्बन्धि सूचना !

यस गरिमा विकास बैंक लिमिटेडको मिति २०७१/०७/१७ गते बसेको संचालक समितिको १३९औं बैठकको निर्णय अनुसार कम्पनीको आठौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

### (१) सभा बस्ने मिति, समय र स्थान

मिति :- २०७१ मंसिर ९ गते मंगलबार (तदनुसार २०१४ नोभेम्बर २५)

समय :- विहान १०:०० बजे

स्थान :- होटल पोखरा ग्राण्ड, पार्दी, पोखरा ।

### (२) प्रस्तावहरू :

#### (क) सामान्य प्रस्तावहरू

- १) संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षज्यूको आ.व.२०७०/७१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
- २) आ.व. २०७०/७१ को लेखापरीक्षण प्रतिवेदन सहित २०७१ आषाढ मसान्तको वासलात तथा आ.व. २०७०/७१ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।
- ३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व.२०७१/७२ को लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (लेखापरीक्षक सी.ए. विजयराज घिमिरे पूनः नियुक्तिको लागि योग्य हुनुहुन्छ ।)
- ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनको लागि रु. ३९,३६,८४३।०० (चुक्ता पूँजीको करिव १.०५३ प्रतिशत) नगद लाभांश पारित गर्ने ।
- ५) संचालकको पारिश्रमिक तथा भत्ता निर्धारण सम्बन्धमा छलफल गरी निर्णय गर्ने ।
- ६) सर्वसाधारण शेयरधनी (समूह "ख") को प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्ने ।

#### (ख) विशेष प्रस्तावहरू

- १) संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर पारित गर्ने ।
- २) विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर पारित भई कायम हुने चुक्ता पूँजी रु. ४४ करोड ८८ लाख रुपैयाँ अर्थात ४४ लाख ८८ हजार कित्ता शेयरको आधारमा साविक ४ कित्ता बराबर नयाँ १ कित्ता शेयर (साविक चुक्ता पूँजीको २५ प्रतिशत) को दरले हकप्रद शेयर जारी गरी संस्थाको पूँजी वृद्धि गर्ने ।
- ३) विशेष प्रस्ताव नं. १ र २ बमोजिम क्रमशः बोनस शेयर प्रदान तथा हकप्रद शेयर जारी गरे पश्चात संस्थाको जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम हुने गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।
- ४) संचालकको पारिश्रमिक तथा भत्तामा हुने परिवर्तन बमोजिम बैंकको नियमावलीमा आवश्यक संशोधन गर्ने ।
- ५) गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था (हरू) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था (हरू) प्राप्त गर्ने (Acquisition) सम्बन्धमा यस विकास बैंकको मिति २०७० असोज २० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले गरेको निर्णयलाई निरन्तरता दिदै उपयुक्त बैंक तथा वित्तीय संस्था (हरू) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धि सहमतपत्र (Memorandum of Understanding) तयारी गरी हस्ताक्षर गर्न, सम्पुर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने र निजबाट बैंकको सम्पुर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गराउने, तथा गाभ्ने गाभिने (मर्जर) वा प्राप्त गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरूसंग सहमति लिने, गाभ्ने गाभिने (मर्जर) वा प्राप्त गर्ने (Acquisition) सम्बन्धि कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पुर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्त गर्ने (Acquisition) सम्बन्धि सम्पुर्ण

कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने ।

- ६) प्रवन्ध पत्र तथा नियमावली कम्पनी रजिष्ट्रारको कार्यालय एवं अन्य सम्बन्धित निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सो मा थपघट गर्न तथा सच्याउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(ग) विविध ।

(३) साधारण सभा सम्बन्धि अन्य जानकारी :

१. बैंकको साधारण सभा प्रयोजनका लागि बैंकको शेयर दाखिला खारेजको काम मिति २०७१/०७/२५ देखि मिति २०७१/०८/०९ गते सम्म बन्द रहनेछ । मिति २०७१/०८/२४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित नियमानुसार मिति २०७१/०८/०२ गते भित्र बैंकको शेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड, काठमाण्डौमा प्राप्त शेयरहरु मात्र साधारण सभा प्रयोजनका लागि नामसारी दाखिल खारेज गरिनेछ ।
२. सम्पूर्ण शेयरधनी महानुभावहरुलाई शेयरधनीको लगतमा कायम रहेको सम्बन्धित ठेगानामा हिसाब सहितको वार्षिक प्रतिवेदन पुस्तिका पठाइनेछ । सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनीहरुले व्यक्तिगत सूचना साथै प्रेषित प्रवेश-पत्र वा आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै: नागरिकता प्रमाणपत्र वा अन्य कुनै परिचय-पत्र) अनिवार्य रूपमा साथमा लिई आउनुहुन अनुरोध छ ।
३. सभामा भाग लिन वा मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सो सम्बन्धि निवेदन (प्रोक्सी फारम) भरी बैंकको प्रधान कार्यालय, महेन्द्रपुल, पोखरामा सभा शुरु हुनुभन्दा कम्तिमा ४८ घण्टा अगाडि दर्ता गरी सक्नुपर्ने छ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्दा बैंकको शेयरधनीलाई मात्र नियुक्त गर्न सकिने छ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा प्रोक्सी स्वतः बदर हुनेछ ।
४. सभामा भाग लिन प्रतिनिधि नियुक्त गरी सो को प्रतिनिधि-पत्र बैंकमा बुझाई सकेपछि प्रोक्सी बदर गरी अर्को दिन चाहेमा सो को सूचना सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै बैंकको प्रधान कार्यालय महेन्द्रपुलमा दर्ता गराई सक्नुपर्नेछ, र नयाँ प्रोक्सीको हकमा माथि बुँदा नं.३ मा लेखिए बमोजिम हुनेछ ।
५. शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा सभा हुने दिन विहान ९:०० बजेदेखि नै खुल्ला गरिनेछ । सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई तहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ ।
६. विविध शीर्षक अन्तर्गत कुनै विषयमा छलफल गर्न आवश्यक ठानेमा शेयरधनी महानुभावहरुले आफुले प्रस्तुत गर्न चाहेको विषयवारे सभा हुनु भन्दा ७ दिन अगावै बैंकको प्रधान कार्यालय, महेन्द्रपुल, पोखरामा लिखित जानकारी दिनु पर्नेछ । यसरी पूर्व जानकारी नगराएको विषयमा सभामा छलफल तथा निर्णय गर्न पाइने छैन ।
७. नावालक शेयरधनीका सन्दर्भमा शेयरधनी दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिले मात्र संरक्षकको हैसियतले सभामा भागलिन, छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मतदान गर्न समेत सक्नुहुने छ ।
८. संयुक्त रूपमा शेयर खरिद गर्ने शेयरधनीको हकमा शेयरधनी दर्ता किताबमा जस्को नाम पहिले उल्लेख गरिएको छ सो व्यक्ति वा संयुक्त शेयरधनीहरुको सर्व सम्मतीबाट आफूहरु मध्येबाट नियुक्त व्यक्तिले मात्र सभामा भाग लिन, प्रतिनिधि नियुक्त गर्न र मतदानमा भाग लिन सक्ने छ ।
९. सर्वसाधारण शेयरधनी (समूह "ख") को प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने प्रयोजनको लागि संचालक निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले तोके बमोजिम हुनेछ । निर्वाचन कार्यक्रम साधारण सभा हुने भन्दा ७ दिन अगाडि विकास बैंकको प्रधान कार्यालय, महेन्द्रपुल, पोखरामा प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ ।
१०. साधारणसभा सम्बन्धि कार्यक्रमको वारेमा अन्य थप जानकारी आवश्यक परेमा विकास बैंकको केन्द्रीय कार्यालयमा, कार्यालय समय भित्र शोधपुछ गरी वा आफै उपस्थित भै प्राप्त गर्न सकिने छ ।

संचालक समितिको आज्ञाले,  
कम्पनी सचिव

ॐ

श्री सञ्चालक समिति  
गरिमा विकास बैंक लिमिटेड,  
महेन्द्रपुल, पोखरा, कास्की

**विषय : प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेको बारे ।**

महाशय,

.....जिल्ला,.....न.पा./गा.वि.स.,वडानं.....बस्ने म/हामी.....  
.....ले त्यस कम्पनीको शेयरधनीको हैसियतले सम्बत् २०७१ साल मंसिर ९ गतेका दिन हुने आठौं वार्षिक साधारण  
सभामा म/हामी स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट  
भाग लिन तथा मतदान गर्नका लागि.....जिल्ला,.....न.  
पा./गा.वि.स.,वडा नं.....बस्ने श्री .....लाई  
मेरो/हाम्रो प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी पठाएको छु /छौं ।

**प्रोक्सी पाउनेको,**

दस्तखत :.....  
नाम :.....  
ठेगाना :.....  
शेयर प्रमाण-पत्र नं.....  
शेयर संख्या :.....  
कित्ता नं..... देखि ..... सम्म  
मिति:.....

**निवेदक,**

दस्तखत :.....  
नाम :.....  
ठेगाना :.....  
शेयर प्रमाण-पत्र नं.....  
शेयर संख्या :.....  
कित्ता नं..... देखि ..... सम्म  
मिति:.....

(द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको प्रधान कार्यालय महेन्द्रपुल, पोखरामा पेश गरिसक्नु पर्नेछ ।)

ॐ

ॐ



**गरिमा विकास बैंक लिमिटेड**  
**Garima Bikas Bank Limited**

नेपाल राष्ट्र बैंकबाट 'ख' वर्ग को इजाजतपत्रप्राप्त संस्था

**प्रवेश-पत्र**

शेयरधनीको नाम : .....  
शेयर क्रमसंख्या नं. : .....  
शेयर संख्या : .....  
शेयरधनीको दस्तखत : .....

आठौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र

**द्रष्टव्य :**

- यो प्रवेश-पत्र सभाकक्षमा प्रवेश गर्दा र साधारण सभा सम्पन्न नहुन्जेल अनिवार्य रुपमा साथमा राख्नु होला ।
- प्रवेश-पत्रको खाली स्थान शेयरधनी स्वयंले भर्नुहुन अनुरोध छ ।



## आठौं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत प्रतिवेदन

### आदरणीय शेयरधनी महानुभावहरु,

गरिमा विकास बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभामा भाग लिन आउनुभएका सम्पूर्ण शेयरधनी महानुभावहरु, पर्यवेक्षक तथा अतिथिज्यूहरुलाई संचालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत अभिवादन गर्दछु। यस साधारण सभामा संचालक समितिका तर्फबाट पेश गरिएको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन समेत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई पठाउनुका साथै विकास बैंकको आधिकारिक वेबसाइटमा समेत राखिएको हुनाले यहाँहरुबाट अध्ययन भइसकेको होला भन्ने विश्वास लिएको छु। बैंकको हाल सम्मको उपलब्धलाई विश्लेषणात्मक अध्ययन गरिरहनुभएका आदरणीय शेयरधनी महानुभावहरुबाट यस साधारण सभामार्फत आगामी दिनका लागि बैंकले लिनु पर्ने दिशा सम्बन्धमा उपयुक्त मार्गदर्शनको अपेक्षा राखेको छु। साथै यस सम्मानित सभामा प्रस्तुत प्रतिवेदन पारित गरिदिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरु समक्ष सादर अनुरोध गर्दछु।

### १. विगत बर्षको उपलब्धि/कारोवारको विश्लेषण :

२०६४ श्रावण २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा संस्थापना भई २०६४ आश्विन २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्ने अनुमति प्राप्त गरेको यस विकास बैंकले मिति २०६८ चैत्र २० गतेका दिन साविक १-३ जिल्ला (स्याङ्जा, कास्की र पाल्पा) को कार्यक्षेत्रबाट ४-१० जिल्ला (स्याङ्जा, कास्की, पाल्पा, बाग्लुङ, पर्वत, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ) कार्यक्षेत्र विस्तारको स्विकृति पाएको ब्यहोरा आदरणीय शेयरधनी महानुभावहरुलाई अवगत नै छ। हाल विकास बैंकले स्विकृत कार्यक्षेत्र भित्र स्याङ्जा जिल्लाको वालिङ, गल्याङ पूतलीबजार, पाल्पा जिल्लाको रामपूर र तानसेन, कास्की जिल्लाको पोखरा उपमहानगरपालिका अन्तर्गत सभागृहचोक, महेन्द्रपूल र बाटूलेचौर, रुपन्देही जिल्लाको बूटवल र भैरहवा, कपिलवस्तु जिल्लाको जितपूर र पर्वत जिल्लाको कूश्मा, फलेवास र हूवासमा समेत जम्मा १४ वटा शाखा कार्यालयहरु मार्फत बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ भने स्याङ्जा जिल्लाको बयरघारी, नवलपरासी जिल्लाको कावासोती, बाग्लुङ जिल्लाको बाग्लुङ र तनहुँ जिल्लाको दमौलीमा शाखा कार्यालय खोल्ने तयारी पुरा भइसकेको छ। यसरी विकास बैंकले स्विकृत ४ वटा शाखा कार्यालयहरु समेत संचालनमा ल्याइ सकेपश्चात कुल शाखाहरुको संख्या १८ पुग्नेछ भने स्विकृत कार्यक्षेत्र मध्ये दाङ जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा शाखा कार्यालय संचालनमा आइसकेको अवस्था हुनेछ। सेवा प्रवाहको दृष्टिकोणबाट विकास बैंकले स्याङ्जा र पर्वत जिल्लाका सबै ६ वटा शाखा कार्यालयहरु, पाल्पा जिल्लाको रामपूर तथा कास्की जिल्लाको सभागृहचोक शाखा कार्यालय समेत ८ वटा शाखा कार्यालयहरुबाट लघुवित्त कार्यक्रम मार्फत आर्थिक रूपले कमजोर तर सिप र जांगर भएका उद्यमीहरुलाई बिना धितो कर्जा प्रवाह भइरहेको छ। त्यस्तै गरी स्याङ्जाको वालिङ र गल्याङ, पोखराको महेन्द्रपूल, रुपन्देहीको बूटवल र पर्वतको कूश्मा शाखा कार्यालयहरुबाट सून धितोमा कर्जा प्रवाह भइरहेको छ भने स्याङ्जाको पूतलीबजार शाखा कार्यालयबाट समेत सून धितोमा कर्जा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको छ। गत वर्ष साधारण सभामा समय सापेक्ष प्राविधिक विकास गर्दै जाने प्रतिवद्धता व्यक्त गरे बमोजिम विकास बैंकको डाटा सूरक्षाको निमित्त डिजास्टर रिक्भरी सिस्टमलाई व्यवस्थित बनाइएको छ भने विकास बैंकको सम्पूर्ण गतिविधिहरुलाई व्यवस्थित बनाउँदै दिगो रूपमा सेवा प्रवाह गर्न सक्ने बनाउनका लागि संस्थाको कार्यप्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ।

तत्कालिन अवस्थामा ६१ जना संस्थापक शेयरधनीहरूको जम्मा २ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजीबाट कारोबार संचालन गरेको यस विकास बैंकले प्रतिवेदन वर्ष अवधिमा ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रु. ३७ करोड ४० लाख पुऱ्याएको ब्यहोरा आदरणीय शेयरधनी महानूभावहरूमा अवगत नै छ । बैंकले कार्यक्षेत्र विस्तार संगै शाखा संजाल तथा व्यवसायिक आकारमा द्रूत गतिमा वृद्धि गर्दै आइरहेको छ । बैंकको यस प्रकारको व्यवसायिक गतिलाई निरन्तरता दिनुको साथै निकट भविष्यमा नै राष्ट्रिय स्तरको सशक्त विकास बैंकको रूपमा स्थापित हुने आधार आजै देखि तयार पार्नु पर्ने दायित्व हाम्रो कांधमा रहेको तथ्यलाई मनन् गर्दै यस सम्मानित सभा समक्ष विकास बैंकले प्रतिवेदन वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर समेत विकास बैंकको चुक्ता पूँजी रु. ४४ करोड ८८ लाखको २५ प्रतिशत हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रु. ५६ करोड १० लाख पुऱ्याउने प्रस्ताव प्रस्तुत गरेको ब्यहोरा अनुरोध गर्दछु ।

आर्थिक वर्ष २०७०/७१ मा बैंकले १६ करोड १२ लाख ५१ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यस वर्षको संचालन मुनाफा गत वर्षको तुलनामा करिब ६७९५ प्रतिशतले बढि हो । त्यसै गरी २०७१ आषाढ मसान्तसम्ममा बैंकको निक्षेप रकम रु. ४ अर्ब १ करोड ५४ लाख पुगेको छ भने रु ३ अर्ब ४९ करोड ६४ लाख कर्जा लगानीमा रहेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन तथा लगानीमा रहेको कर्जा क्रमशः ३३१९६ प्रतिशत र ४४१३९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसरी बैंकले प्रतिवेदन वर्षको लागि तय वित्तीय लक्षहरू हासिल भएको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन आर्थिक वर्ष २०७०/७१ अवधिमा मुलुकको समग्र बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन तथा लगानीमा रहेको कर्जाको वृद्धिदर क्रमशः १८१४ प्रतिशत र १७८ प्रतिशत रहनुको साथै विकास बैंकहरूको निक्षेप परिचालन २९।१ प्रतिशतले वृद्धि भएको थियो । समित कार्यक्षेत्र तथा अधिकांश शाखा कार्यालयहरू ग्रामिण तथा सहरोन्मुख ग्रामिण भेगमा रहेको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा लगानीमा हाम्रो वृद्धि दर समग्र उद्योगको वृद्धि दर भन्दा बढि रहनुले आगामी दिनमा अझ परिश्रम गर्न हामीलाई उत्प्रेरणा तथा उर्जा प्राप्त भएको महशुस भएको छ । त्यस्तै गरी संस्थाको कूल सम्पत्तिमा गत आर्थिक वर्षको तुलनामा प्रतिवेदन वर्षमा करिब ३५ प्रतिशत र चुक्ता पूँजीमा समेत ३४।२७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७०/७१ मा बैंकले हासिल गरेको आर्थिक प्रगति संक्षेपमा निम्नानुसार रहेको छ :

**आर्थिक वर्ष २०७०/७१ मा आर्थिक वर्ष २०६९/७० को तुलनामा बैंकले हासिल गरेका उपलब्धिहरू:**

विवरण	२०७१ आषाढ मसान्त	२०७० आषाढ मसान्त	वृद्धि प्रतिशत
कूल सम्पत्ति	४,६१२,३९३,१११।४६	३,४१६,८३५,३५७।४०	३४।९९
चुक्ता पूँजी	३७४,०००,०००।००	२७८,५५२,५००।००	३४।२७
निक्षेप संकलन	४,०१५,४७९,६४१।६६	२,९९७,४९७,५००।६६	३३।९६
कर्जा लगानी	३,४९६,४०३,७९३।४७	२,४२१,५१५,१९६।८२	४४।३९
कूल संचालन मुनाफा (नोक्सानी)	१६१,२५१,८५९।०५	९६,०१२,६९७।५८	६७।९५
कूल खुद मुनाफा	१०४,२३२,९४४।१४	६१,०९८,९८९।३७	७०।६०
निष्कृत कर्जा	४,०५२,८२७।०७	३९४,०५९।०१	९२८।४८
कूल ग्राहक संख्या	९३८९४	६०,५३२	५५।११

बैंकले विगत पाँच वर्ष अवधिमा हासिल गरेको उपलब्धि तुलनात्मक रूपमा देहाय बमोजिम रहेको छ :

**रु. हजारमा**

आ.व. शीर्षक	२०६६/६७	२०६७/६८	२०६८/६९	२०६९/७०	२०७०/७१
चुक्ता पूँजी	१०६,०००	२००,०००	२२०,०००	२७८,५५३	३७४,०००।००
कुल सम्पत्ति	१,४१६,९१३	१,७५७,७७४	२,४८९,९८२	३,४१६,८३५	४,६१२,३९३।११
निक्षेप संकलन	१,२२१,०४४	१,४३७,९८०	२,१५०,९५२	२,९९७,४९८	४,०१५,४७९।६४
कर्जा लगानी	९१०,७२६	१,१७१,५८७	१,६७३,०९७	२,४२१,५१५	३,४९६,४०३।७९
संचालन मूनाफा	३७,८९३	६६,१३६	७९,०६७	९६,०९३	१६१,२५१।८६
खुद मुनाफा	२४,११४	४१,२८३	५०,२९६	६१,०९९	१०४,२३२।९४
कर्मचारी संख्या	६८	७८	८१	१३०	१३२।००
निष्क्रिय कर्जा (प्रतिशत)	०।१६	०।०२	०।०१	०।०२	०।१२

## २. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारलाई परेको असर :

बैंक तथा वित्तीय संस्थाको विकास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक तथा आर्थिक वातावरणबाट प्रत्यक्ष प्रभावित हुन्छ। अन्य बैंक तथा वित्तीय संस्थाहरु संगै गरिमा विकास बैंक पनि यसको अपवाद हुन सक्तैन।

आर्थिक वर्ष २०७०/७१ अवधि बैंक तथा वित्तीय संस्थाहरुको लागि सामान्यतया सहज रह्यो। विप्रेषण आय र सेवा निर्यात उल्लेख्य रूपमा बढेको, आर्थिक गतिविधिमा तीब्रता आएको, बैंक तथा वित्तीय संस्थाहरु प्रति सर्वसाधारणको विश्वास सुदृढ हुँदै जानु लगायतका कारणहरुले गर्दा प्रतिवेदन वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन क्षमतामा बढोत्तरी भयो। कर्जा लगानीका क्षेत्रहरुमा नयाँ आयाम थप नभएकोले निक्षेप परिचालनमा भएको सहज वृद्धि समेत बैंक तथा वित्तीय संस्थाहरुको लाभदायकतामा चुनौतीको रूपमा देखियो। अर्कोतिर कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण सेवाग्राहीहरुमा समेत द्विविधा सिर्जना भएको पाइन्छ। लगानी तथा व्यवसाय मैत्री वातावरण सिर्जना हुनुका साथै युवाहरुलाई विदेशिन बाट रोक्न सकेको अवस्थामा स्वभाविक रूपमा बैंक तथा वित्तीय संस्थाहरुका लागि समेत लगानीका नयाँ नयाँ क्षेत्रहरु पहिचान हुन सक्ने देखिन्छ।

आर्थिक वर्ष २०७०/७१ मा कुल ग्राहस्थ उत्पादन आधारभुत मूल्यमा ५।२ प्रतिशत र उत्पादन मूल्यमा ५।५ प्रतिशत रहेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। समीक्षा वर्षमा मुलुकको कमजोर आपूर्ति अवस्था, उर्जा संकट, परिवर्त्य विदेशी मुद्रासंग नेपाली मुद्राको अवमुल्यन, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, खाद्यान्न वस्तुमा मूल्य वृद्धि जस्ता समस्याहरु गत वर्षको जस्तै रह्यो जसको परिणामस्वरूप समीक्षा वर्षमा उपभोक्ता मूल्य वृद्धिदर ९।१ प्रतिशत रहेको अनुमान छ। विद्युत आपूर्तिको अभावका कारण व्यवसायिक क्षेत्रमा विद्युत शक्तिको विकल्पमा पेट्रोलियम पदार्थको उच्च उपभोगले गर्दा उत्पादनको मूल्यमा तथा व्यवसायिक क्षेत्रको संचालन खर्चमा अत्याधिक वृद्धि भइरहेको छ। सन् २०१४ मा विश्वव्यापी आर्थिक वृद्धि ३।६ प्रतिशत पुग्ने अनुमान छ भने भारत र चीनको सोही अवधिको आर्थिक वृद्धिदर विगत वर्षहरुको तुलनामा केही कमी हुने अनुमान गरिएको छ।

समीक्षा अवधिमा विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोतको रूपमा रहेको रेमिटेन्स आम्दानी गत वर्षको तुलनामा करिब २५ प्रतिशतले वृद्धि भई रु. ५४३।२६ अर्ब पुगेको छ। गरिमा विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट करिब ४ अर्ब १५ करोड रुपैयाँ रेमिटेन्स भुक्तानी भएको छ। यसरी मुलुकमा भित्रिएको रेमिटेन्स मध्ये अधिकांश हिस्सा उपभोग्य खर्चमा गएको छ।

चालु आर्थिक वर्षको लागि नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, उर्जा, तथा घरेलु तथा साना उद्योगको विकास तथा विस्तारका लागि विभिन्न रणनीतिहरू उल्लेख गरेको सन्दर्भमा उद्यमी युवाहरूलाई आकर्षित गर्ने थप कार्यक्रमहरू सरकारी तहबाट आउन सक्ने देखिन्छ भने जिविकोपार्जनको कृषि प्रयत्नलाई व्यवसायिककरण गर्न सकेको खण्डमा निकै ठूलो आर्थिक रूपान्तरणको सम्भावना देखिन्छ। सरकारको युवाहरूलाई उद्यमी बनाउने लक्ष सहितको नीति तथा कार्यक्रम समेतको अध्ययन गरी गरिमा विकास बैंक लिमिटेडले समेत गरिमा युवा उद्यमशील कर्जा बजारमा प्रस्तुत गरेको छ।

२०७१ आषाढ मसान्त सम्ममा नेपालमा "क" वर्गका वाणिज्य बैंकहरू ३०, "ख" वर्गका विकास बैंक ८४ र, "ग" वर्गका वित्तीय संस्थाहरू ५३ समेत "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरूको संख्या १६७ रहेको छ। त्यस्तै गरी २०७१ असार मसान्त सम्ममा वाणिज्य बैंकहरूको शाखा संख्या १५४७, विकास बैंकहरूको शाखा संख्या ८१८ र फाइनेन्स कम्पनीहरूको शाखा संख्या २३९ समेत यस प्रकारका बैंक तथा वित्तीय संस्थाहरूको कूल शाखा संख्या २६०४ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको शाखा संजालमार्फत सेवा प्रवाह गर्ने प्रवृत्तिलाई विश्लेषण गर्दा समग्र बैंक तथा वित्तीय संस्थाहरूको औसत शाखा संख्या १५।५९ तथा विकास बैंकहरूको औसत शाखा संख्या करिब ९।७ रहेको देखिन्छ। तुलनात्मक रूपमा हाम्रो बैंकको शाखा संजाल (१८ वटा शाखा) उल्लेखनीय नै रहेको महशुस गरिएको छ। "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरूको गत वर्षको संख्या १७६ बाट घटेर १६७ पुगुनु तथा उक्त बैंक तथा वित्तीय संस्थाहरूको कूल शाखा संख्या २५४२ बाट बढेर २६०४ पुगुनुले बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक आकार घट्टै र गुणात्मक सेवा बढ्दै गएको महशुस गरिएको छ।

हामीले गत वर्षको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या, प्रतिस्पर्धाको अवस्था तथा बैंकको व्यवसायिक आकारमा परिवर्तन गर्दै जाँदा निरन्तर रूपमा आवश्यक पर्ने पूँजीआधार समेतलाई अध्ययन तथा विश्लेषण गरी मर्जर तथा एक्विजिसनको विषय अब छलफलको विषयको रूपमा लिनुपर्ने आवश्यकताको महशुस भएको उल्लेख गरेको स्मरण गर्दै मर्जर तथा एक्विजिसनको अवधारणालाई मुर्त रूप दिने गरी अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको छ। अतः यस सम्मानित सभा समक्ष प्रस्तुत मर्जर तथा एक्विजिसन सम्बन्धि प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरी आगामी दिनमा मर्जर वा एक्विजिसनको माध्यमबाट यस विकास बैंकलाई राष्ट्रिय स्तरको सशक्त विकास बैंकको रूपमा स्थापित गर्ने मार्ग प्रसस्त गरिदिनुहुन सम्पूर्ण शेयरधनी महानुभावहरू समक्ष सादर अनुरोध गर्दछु।

३. **प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धी र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा :**  
विगत वर्षहरूमा व्यक्त प्रतिवद्धता बमोजिम चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा विकास बैंकको स्विकृत कार्यक्षेत्र भित्र शाखा कार्यालय खोल्न बाँकी रहेका बाग्लुङ, तनहुँ र नवलपरासी जिल्लाका क्रमशः बाग्लुङ, दमौली र कावासोती तथा बैंकको उद्गम जिल्ला स्याङ्जाको मध्य भागमा रहेको सुन्दर नगरी बयरघारीमा शाखा कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगिसकेको ब्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु। साथै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले उत्साहनजक ढंगले निक्षेप परिचालन तथा कर्जा लगानी गर्नुका साथै मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले कार्यक्षेत्र भित्र ग्राहक संख्या वृद्धि गर्ने कार्यलाई अभियानको रूपमा अगाडि बढाउने लक्ष्य लिएर सेवाग्राहीहरूको घरदैलोमा नै बैंकिङ सेवा पुऱ्याउने कार्य अगाडि बढाइरहेको छ भने मोबाइल बैंकिङ सेवा (Mobile Banking Service) संचालनमा ल्याएको छ ।

#### **बैंकले हाल प्रदान गरिरहेका सेवा तथा सुविधाहरू:**

१. आकर्षक ब्याज सहित विभिन्न खाताहरूमा निक्षेप संकलन,
२. सहज तरिकाबाट विभिन्न शीर्षकहरूमा कर्जा प्रवाह,
३. रेमिटेन्स सुविधा : Western Union Money Transfer, IME, Sewa Money Transfer, Himal Money Transfer, Prabhu Money Transfer, City Express Money Transfer, NABIL Remit, BOK Remit, Siddhartha Remit, Reliable Remit आदि सुविधाहरू ।
४. ३६५ दिने बैंकिङ सुविधा,
५. सन्ध्याकालिन काउन्टर,
६. शेयर आवेदन संकलन सुविधा,
७. तलब व्यवस्थापन सुविधा
८. ABBS (Any Branch Banking System)
९. ATM सुविधा
१०. SMS Banking सेवा
११. सुनचाँदी धितोमा कर्जा प्रवाह
१२. Mobile Banking सुविधा आदि ।

#### **बैंकले आगामी दिनमा गर्ने कार्यहरू सम्बन्धमा**

बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धा , ग्राहकहरूको चाहनामा भएको विस्तार, एवं शेयरधनी महानुभावहरूको आकांक्षालाई मध्यनजर राख्दै यस बैंकले निकट भविष्यमा निम्नानुसारका कार्यक्रमहरू अघि सारेको कुरा सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराउन चाहन्छु ।

१. समय सापेक्ष प्राविधिक विकास गर्दै जाने ।
२. बैंकको सम्पूर्ण गतिविधिहरूलाई व्यवस्थित बनाउँदै दिगो रूपमा सेवा प्रवाह गर्ने तथा मुलुकको सशक्त विकास बैंकको रूपमा प्रस्तुत गर्ने ।
३. समयको माग र संस्थाको आवश्यकतालाई ध्यानमा राख्दै संस्थाको स्तरवृद्धि गरी राष्ट्रिय स्तरको विकास बैंक गराउने तथा मर्जर वा एक्विजिसनको माध्यमबाट बैंकको व्यवसायिक तथा रणनीतिक रुपान्तरण गर्ने ।

#### **४. औद्योगिक तथा व्यवसायिक सम्बन्ध :**

बैंकले आफ्नो बैंकिङ व्यवसायसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने सम्पूर्ण औद्योगिक प्रतिष्ठान, व्यापारिक संस्था तथा व्यापारी, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्था, संचार क्षेत्र, सहकारी संस्था तथा समाजका सबै क्षेत्रसंग सौहार्द्रपूर्ण सम्बन्ध कायम राख्दै आएको छ । आफ्नो कार्यक्षेत्रभित्र क्रियाशिल अन्य बैंक एवं वित्तीय संस्थाहरूसंग पनि यस संस्थाले मित्रवत् सम्बन्ध कायम गरेको छ । आगामी दिनहरूमा यस्तो सम्बन्धलाई अझ बलियो र फराकिलो बनाउँदै लगिनेछ ।

**५. संचालक समितिमा भएको हेरफेर :**

प्रतिवेदन वर्ष अवधिमा मिति २०७१ असार ८ गते सम्पन्न संचालक समितिवो बैठक नं. १३४ बाट बैंकका प्रथम संचालक तथा संस्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनुभएका तत्कालिन अध्यक्ष श्री जलेश्वर पाण्डेज्यूले अध्यक्ष तथा संचालक पदबाट दिनुभएको राजिनामा स्विकृत गरी संचालक श्री दिलिप प्रताप खाण्डेज्यूलाई अध्यक्ष पदमा निर्वाचित गरेको ब्यहोरा यस सभा समक्ष जानकारी गराउन चाहन्छु । यस बाहेका प्रतिवेदन वर्षमा संचालक समितिमा कुनै हेरफेर भएको छैन भने श्री जलेश्वर पाण्डेज्यूको राजिनामा स्विकृत भए पश्चात रिक्त संचालक पदमा संस्थापक शेयरधनी श्री दुर्गाबहादुर गुरुडज्यूलाई मनोनित गरिएको छ । हाल संचालक समितिको संरचना तपशिल बमोजिम रहेको छ ।

**तपशिल**

क्र.सं.	संचालकको नाम	ठेगाना	पद	प्रतिनिधित्व समूह
१	दिलिपप्रताप खाँण	वालिङ न.पा.-३, स्याङजा	अध्यक्ष	संस्थापक समूह
२	चन्द्रकान्त बराल	पुम्दीभुम्दी गा.वि.स.-३, कास्की	संचालक	संस्थापक समूह
३	श्यामप्रसाद बस्याल	जगत्रदेवी गा.वि.स.-८, स्याङजा	संचालक	संस्थापक समूह
४	दुर्गाबहादुर गुरुड	पुम्दीभुम्दी गा.वि.स.-६, कास्की	संचालक	संस्थापक समूह
५	संजीव ढकाल	पोखरा उ.म.न.पा.-७, कास्की	संचालक	सर्वसाधारण समूह
६	केशवराज ढकाल	पोखरा उ.म.न.पा.-८, कास्की	संचालक	सर्वसाधारण समूह
७	कुञ्जराज थापा	पोखरा उ.म.न.पा.-१६, कास्की	संचालक	व्यवसायिक संचालक (नेपाल राष्ट्र बैंकको विशेषज्ञ)

**६. कारोवारलाई असर पार्ने मुख्य कुराहरु :**

- राजनीतिक अस्थिरताका कारण स्थिर कानूनी वातावरणको अभाव,
- कर्जा लगानीमा उत्पादनशील क्षेत्रको अभाव,
- बैकिङ क्षेत्रमा देखिएको अस्थिर ब्याज दर तथा बैंक तथा वित्तीय संस्था बिचको तीव्र एवं अस्वस्थ प्रतिस्पर्धा,

**६. लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा संचालक समितिको प्रतिक्रिया :**

बैंकको नियमित कार्यसम्पादनका क्रममा भएका सामान्य कमी कमजोरी बाहेक नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्रचलित कानूनी व्यवस्था विपरित कार्य गरेका गम्भिर प्रकृतिका टिप्पणीहरु लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छैन । लेखापरीक्षकले दिएका सुझावहरुको कार्यान्वयन गर्नका लागि व्यवस्थापनलाई निर्देशन दिइसकिएको छ र अधिकांश सुझावहरु कार्यान्वयन भइसकेको जानकारी व्यवस्थापनबाट प्राप्त भएको जानकारी गराउन चाहन्छु ।

**७. लाभांश :**

आर्थिक वर्ष २०७०/७१ को अन्त्य सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी रु. ३७,४०,००,०००।- (अक्षरुपी सैंतीस करोड चालीस लाख मात्र) को २० प्रतिशत बोनस शेयर तथा सो बापत नेपाल सरकारलाई बुझाउनु पर्ने कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न संचालक समितिले प्रस्ताव गरे बमोजिम नै नेपाल राष्ट्र बैंकले स्विकृति दिएकोले सो बमोजिमको प्रस्ताव प्रस्तुत गरिएको जानकारी गराउन चाहन्छु ।

**८. जफत गरिएको शेयर संख्या :**

यस कम्पनीले आ.ब. २०७०/७१ मा कुनै शेयर जफत गरेको छैन ।

**९. बैंक र यसको सहायक कम्पनीको कारोबारको प्रगति :**

बैंकको हालसम्म कुनै सहायक कम्पनी छैन ।

**१०. विगत आर्थिक बर्षमा वित्तिय संस्थाको आधारभूत शेयरधनीहरूले वित्तिय संस्थालाई उपलब्ध गराएको जानकारी :**  
 केही नभएको ।

**११. विगत आर्थिक बर्षमा वित्तिय संस्थाको संचालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्व विवरण :**  
 केही नभएको ।

**१२. विगत आर्थिक बर्षमा वित्तिय संस्थासँग सम्बन्धित सम्भौताहरूमा कुनै संचालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थ सम्बन्धी जानकारी :**  
 केही नभएको ।

**१३. पूनः खरिद गरिएका शेयरहरूको विवरण:**

वित्तिय संस्थाले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

**१४. आन्तरिक नियन्त्रण प्रणालीको विवरण :**

बैंकको नियमित तथा दैनिक काम कारवाही सहायक स्तरका कर्मचारीहरूबाट गराई कारोबारको प्रकृति एवं नियन्त्रण प्रणाली बमोजिम अधिकृत एवं व्यवस्थापन स्तरका कर्मचारीहरूबाट स्विकृत गर्ने प्रणालीको विकास गरिएको छ । स्वतन्त्र आन्तरिक लेखापरीक्षक नियुक्त गरी निजले उठाएका कैफियतहरू तथा बाह्य लेखापरीक्षकले उठाएका टिप्पणीहरू लेखापरीक्षण समितिमा छलफल गरी सो को आधारमा कमी कमजोरीहरू सुधार गर्दै लैजाने प्रणाली अपनाउँदै आएको जानकारी गराउन चाहन्छु । साथै स्थिर बैकिङ वातावरण सिर्जना गर्नका लागि बैंकको कार्य प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि आवश्यक नीति, निर्देशिका तथा कार्यविधि तयार पारी लागु गरिएको छ ।

**१५. विगत आर्थिक बर्षको कुल व्यवस्थापन खर्चको विवरण :**

आ.व. २०७०/७१ को व्यवस्थापन खर्च :

संचालन खर्च	रु. ५०,२०६,५२८।३८
कर्मचारी खर्च	रु. ४६,५१७,४९०।१३
जम्मा व्यवस्थापन खर्च	रु. ९६,७२४,०१८।५१

**१६. लेखा परीक्षण समितिका सदस्यहरूको नाम, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा :**

**लेखा परीक्षण समितिमा रहेका पदाधिकारीहरू :**

मिति २०७१ असार मसान्तमा लेखापरीक्षण समितिमा तपशिल बमोजिमका पदाधिकारीहरू रहनुभएको छ ।

**तपशिल**

श्री केशवराज ढकाल, संचालक	- संयोजक
श्री संजीव ढकाल	- सदस्य
श्री ईश्वरीप्रसाद ढकाल	- सदस्य-सचिव

**पारिश्रमिक, भत्ता तथा सुविधा:**

उक्त समितिका पदाधिकारीहरूले प्रत्येक बैठकमा उपस्थित भए बापत बैठक भत्ता पाउने व्यवस्था छ। सदस्य कर्मचारी भएकोमा निजलाई कुनै भत्ता प्रदान गरिएको छैन। आर्थिक वर्ष २०७०/७१ मा लेखापरीक्षण समितिका संयोजकलाई प्रदान गरिएको भत्ता संचालकज्यूलाई प्रदान गरिएको भत्तामा समावेश गरी तल उल्लेख गरिएको छ।

**१७. संचालक, प्रबन्ध-संचालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकको नातेदारले वित्तीय संस्थालाई बुझाउन बाँकी भएको रकम।**

त्यस्तो रकम नभएको।

**१८. संचालक, संचालक, प्रबन्ध-संचालक तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:**

(क) संचालकज्यूहरूलाई प्रदान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण:

आर्थिक वर्ष २०७०/७१ अवधिमा संचालक समितिको २५ वटा बैठकहरू सम्पन्न भएको थियो। संचालकज्यूहरूलाई संचालक समितिको बैठक तथा अन्य संचालकस्तरीय समितिको बैठकहरूमा उपस्थित भएबापत देहाय बमोजिम बैठक भत्ता प्रदान गरिएको छ :

**तपशिल**

क्र.सं.	संचालकको नाम	पद	ठेगाना	भत्ता रकम (कर कट्टी बाहेक)
१	श्री दिलिपप्रताप खाँण	अध्यक्ष	वालिङ न.पा-३, स्याङ्जा	११०,०००।००
२	श्री श्यामप्रसाद बस्याल	संचालक	जगत्रदेवी गा.वि.स-८, स्याङ्जा	१०२,०००।००
३	श्री चन्द्रकान्त बराल	संचालक	पूम्दीभूम्दी गा.वि.स-३, कास्की	११०,०००।००
४	श्री संजीव ढकाल	संचालक	पोखरा उ.म.न.पा-७, कास्की	१००,०००।००
५	श्री केशवराज ढकाल	संचालक	पोखरा उ.म.न.पा-८, कास्की	१२३,०००।००
६	श्री कूञ्जराज थापा	व्यवसायिक संचालक	पोखरा उ.म.न.पा-१६, कास्की	१००,०००।००

(नोट: माथि उल्लेख गरिएको भत्ता संचालक समितिको बैठकमा उपस्थित भए प्रदान गरेको भत्ता र संचालक स्तरीय समितिहरूमा संयोजक तथा सदस्यको हैसियतले उपस्थित भए बापत प्रदान गरिएको भत्ता को योग रहेको व्यहोरा अनुरोध छ। साथै संचालक समितिका तत्कालिन अध्यक्ष श्री जलेश्वर पाण्डेज्यु आ.व. २०७०/७१ अवधिमा सम्पन्न जम्मा २५ मध्ये २४ वटा बैठकमा उपस्थित हुनु भएकोले निजलाई बैठक भत्ता बापत सो अवधिमा जम्मा रु. ९६,०००।०० (अक्षरेपी छयानब्वे हजार मात्र) बैठक भत्ता भुक्तानी गरिएको छ। साथै अध्यक्ष श्री दिलिपप्रताप खाँणज्यु अध्यक्ष पदमा निर्वाचित हुनुभन्दा पहिले कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समितिको संयोजक, संचालक श्री चन्द्रकान्त बरालज्यु जोखिम व्यवस्थापन समितिको संयोजक, संचालक श्री केशवराज ढकालज्यु लेखापरीक्षण समितिको संयोजक र जोखिम व्यवस्थापन समितिको पदेन सदस्य, संचालक श्री

श्यामप्रसाद बस्यालज्यु केही समय लेखापरीक्षण समितिको सदस्य तथा हाल कर्मचारी व्यवस्थापन तथा सेवा सूविधा समितिको संयोजक तथा संचालक श्री संजीव ढकालज्यु लेखापरीक्षण समितिको सदस्यको जिम्मेवारीमा रहनुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।)

(ख) आर्थिक वर्ष २०७०/७१ अवधिमा प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धकलाई प्रदान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण :

आर्थिक वर्ष २०७०/७१ अवधिमा आधार तलव, संचय कोष योगदान, नियमित भत्ता, दशैं भत्ता लगायतका शीर्षकहरूमा प्रमुख कार्यकारी अधिकृतलाई जम्मा रु. २७,४२,०००।०० (अक्षरेपी सत्ताइस लाख बयालीस हजार मात्र) र नायव महाप्रबन्धकलाई रु. १२,९३,०००।०० भूक्तानी गरिएको छ । सो बाहेक प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धकलाई एक मोबाइलको बील बमोजिमको रकम र प्रचलित बोनस ऐन बमोजिम बोनस प्रदान गरिएको छ ।

**१९. शेयरधनीहरूले बुझि लिन बाँकी रहेको लाभांशको रकम :**

शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम रु. ९,७५,२७०।५० रहेको छ ।

**२०. दफा १४१ बमोजिम सम्पत्ति खरीद वा विक्री गरेको कुराको विवरण :**

नभएको ।

**२१. दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोवारको विवरण :**

केही नभएको ।

### **विविध**

(क) बैंकले नेपाल राष्ट्र बैंकबाट प्रतिवेदन वर्षको अन्त्यमा स्विकृत पाएका ४ वटा शाखा कार्यालयहरू संचालनमा ल्याए पश्चात स्विकृत कार्यक्षेत्र भित्र दाङ जिल्ला बाहेक अन्य सबै जिल्लामा आफ्नो शाखा संजाल विस्तार गरिसकेको हुनेछ ।

(ख) बैंकले आर्थिक रूपले कमजोर तर सिप र जाँगर भएका उद्यमीहरूका लागि बिनाधितो सामुहिक जमानीमा कर्जा लगानी गरी उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेरहेको पृष्ठभूमिमा चालु आर्थिक वर्षदेखि विशेष गरिमा युवा उद्यमशील कर्जा प्रस्तुत गरेको छ ।

(ग) बैंकले समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गरिरहेको छ ।

(घ) बैंकले आर्थिक वर्ष २०७०/७१ मा आयकर तथा स्रोतमा कट्टी गरिएको कर समेत जम्मा रु ६,५८,५२,७७२।४० (अक्षरुपी छ करोड अन्ठाउन्न लाख बाउन्न हजार सात सय बहत्तर रुपैयाँ चालीस पैसा) राजस्व तिरेर राज्य प्रतिको जिम्मेवारी बहन गरिरहेको छ ।

(ङ) बैंकले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरी समाजप्रतिको उत्तरदायित्व बहन गरेको छ ।

### कृतज्ञता ज्ञापन

गरिमा विकास बैंक लिमिटेडले संचालनको छोटो अवधिमा नै आफ्नो कार्यक्षेत्रमा गरिमामय स्थान बनाउन सफल भएको छ। बैंकको यो उत्साहजनक उपलब्धी हासिल गर्ने सिलसिलामा हामीलाई विश्वास गर्ने सम्पूर्ण निक्षेपकर्ता, सेवाग्राही, सुभेच्छुक, सहयोगी, संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरु तथा बैंकको व्यवस्थापनमा लगनशील भई योगदान पुऱ्याउनुहुने सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु। समयमै लेखापरीक्षण कार्य सम्पन्न गरी विभिन्न सल्लाह सुझाव प्रदान गर्नुभएकोमा लेखापरीक्षकज्यूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। साथै नियमनकारी संस्थाहरु नेपाल राष्ट्र बैंक, नेपाल सरकारका विभिन्न निकायहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड लगायतका सम्पूर्ण निकायहरुलाई समय समयमा विभिन्न रचनात्मक सुझाव प्रदान गरी सहयोग पुऱ्याउनुभएकोमा आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै हार्दिक आभार व्यक्त गर्दछु। साथै शेयर दाखिल खारेज सम्बन्धि सम्पूर्ण जिम्मेवारी प्रभावकारी रुपमा बहन गरी यस बैंकप्रति शेयरधनी महानुभावहरुको विश्वास अभिवृद्धि गराउन महत्वपूर्ण भूमिका खेलेकोमा एस क्यापिटल लिमिटेड, काठमाण्डौलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। अन्त्यमा बैकिङ व्यवसायलाई नागरिक समाजसंग सुसूचित गर्ने संचार क्षेत्र तथा मित्रवत् प्रतिस्पर्धा गरिरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा वहाँहरुले विगतमा प्रदान गरेका सुझाव तथा सहयोगहरु आगामी दिनमा समेत नियमित रुपमा प्राप्त भइरहने विश्वास व्यक्त गर्दै वहाँहरु तथा अन्य सम्पूर्ण सहयोगी हातहरुप्रति पूनः हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

धन्यवाद !

दिलिप प्रताप खाँण  
अध्यक्ष  
सञ्चालक समिति

**विजय राज घिमिरे,**  
**Bijaya Raj Ghimire, FCA**  
**Chartered Accountant**

**गरिमा विकास बैंक लिमिटेड**  
**पोखरा, कास्की**  
**शेयरधनी महानुभावहरू समक्ष**  
**लेखापरीक्षकको प्रतिवेदन**

शेयरधनी महानुभावहरू,

१. हामीले गरिमा विकास बैंक लिमिटेड, पोखरा उ.म.न.पा. ९, कास्कीको यसै साथ संलग्न २०७१ साल आषाढ ३२ गतेको बासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरणको लेखापरीक्षण गरी देहाय बमोजिम प्रतिवेदन पेश गरेका छौं । वित्तीय विवरणहरू प्रतिको उत्तरदायित्व व्यवस्थापनमा रहेको छ । व्यवस्थापनले तयार गरेका ती वित्तीय विवरणहरू उपर लेखापरीक्षणको आधारमा आफ्नो मन्तव्य जारी गर्नु हाम्रो उत्तरदायित्व हो ।
२. हामीले लेखापरीक्षण गर्दा लेखाको सर्वमान्य सिद्धान्त, नेपाल लेखामान र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको आधारमा सम्पन्न गरेका छौं । वित्तीय विवरणमा उल्लेखित रकम र खुलाइएका अन्य विवरणलाई पुष्ट्याई गर्ने प्रमाणको छुट्टै परिक्षण समेत लेखापरिक्षणमा समावेश हुन्छ । कम्पनीले अवलम्बन गरेको लेखा सिद्धान्त, व्यवस्थापनले गरेको महत्वपूर्ण अनुमान एवं वित्तीय विवरण प्रस्तुतीको समग्र स्थितिको मुल्यांकन पनि लेखापरिक्षणमा समावेश हुन्छ । लेखापरिक्षणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं ।
३. उपरोक्त अनुसार वित्तीय विवरणहरूको परिक्षण गरी देहाय बमोजिम प्रतिवेदन पेश गर्दछौं:
  - क) हामीले लेखापरीक्षणको सिलसिलामा आवश्यक ठानेका सुचना एवं स्पष्टिकरणको साथै माग गरेका विवरणहरू यथाशिघ्र तथा सन्तोषजनक रूपमा प्राप्त गर्नु । साथै हामिले माग गरेका शाखाहरूको विवरण यद्यपी स्वतन्त्ररूपमा लेखापरीक्षण नगरीएको भएतापनि लेखापरीक्षणको लागि पर्याप्त रहेको पायौं ।
  - ख) कम्पनीको हिसाव किताब तथा श्रेस्ता प्रचलित कानून बमोजिम ठीक संग राखिएका छन् ।
  - ग) संलग्न बासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरण कम्पनी ऐन २०६३, नेपाल लेखामान तथा नेपाल राष्ट्र बैंकबाट तोकिएको ढांचामा तयार भएका र यी विवरणहरू कम्पनीको लेखासंग ठीक दुरुस्त छन् ।
  ४. हाम्रो विचारमा हामीलाई उपलब्ध गराएको स्पष्टिकरणको तथा हामीले प्राप्त गरेको सुचनाको आधारमा कम्पनीको संलग्न आर्थिक विवरण तथा सोही साथ संलग्न गरिएको लेखासंग सम्बन्धित टिप्पणीका साथै अध्ययन गर्दा :
    - अ. संलग्न बासलातले कम्पनीको २०७१ साल आषाढ ३२ को आर्थिक अवस्था तथा
    - आ. नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणले उल्लेखित मितिमा समाप्त आर्थिक वर्षको क्रमशः नाफा तथा नगद प्रवाहको उचित एवं यथार्थ चित्रण गर्दछ ।
    ५. हाम्रो विचारमा हामीलाई उपलब्ध गराएको स्पष्टिकरण तथा हामीले प्राप्त गरेको सुचना तथा हामीले गरेको हिसाव किताबको परीक्षणबाट कम्पनीको संचालक समिति, कुनै संचालक वा कर्मचारीले,
      - अ. लेखासंग सम्बन्धित कानूनी व्यवस्था विपरित कामकाज गरेको वा कम्पनीको वेहिसाव गरेको वा कम्पनीको हानी नोक्सानी गरेको वा,
      - आ. नेपाल राष्ट्र बैंकको निर्देशन विपरित कामकाज गरेको वा कम्पनी वा निक्षेपकर्ताहरूको हित र संरक्षण विपरित हुने गरि काम गरेको हाम्रो जानकारीमा आएन ।
    ६. हाम्रो विचारमा तथा हामीले गरेको हिसाव किताबको परीक्षणबाट
      - अ. कम्पनीले जोखिम वेहार्ने कोषको निमित्त यथेष्ट व्यवस्था गरेको छ तथा
      - आ. कम्पनीले गरेको कारोवार कम्पनीको अख्तियारी भित्र रहेको देखिन्छ ।
    ७. हाम्रो विचारमा संलग्न बासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरणले क्रमशः २०७१ आषाढ मसान्तको वित्तीय स्थितीको यथार्थ अवस्था, सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा तथा नगद प्रवाहको उचित एवं यथार्थ चित्रण गर्दछ । साथै यस वित्तीय विवरण तयार गर्दा नेपाल लेखामान (प्रचलित कानूनले अन्यथा व्यवस्था गरेकोमा बाहेक), कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन को पालना भएको छ ।

मिति: २०७१/१२/२  
स्थान: काठमाण्डौ ।

  
  
 सि.ए. विजय राज घिमिरे  
 लेखापरीक्षक,  
 चार्टर्ड एकाउन्टेन्ट

## वासलात

### २०७१ साल आषाढ मसान्तको

गत वर्ष रु.	पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष रु.
२७८,५५२,५००।००	१. शेयर पूँजी	४.१	४४८,८००,०००।००
३८,८९७,३९९।३९	२. जगेडा तथा कोषहरू	४.२	७४,८९७,६७५।५३
-	३. ऋणपत्र तथा बण्ड	४.३	-
१०,०००,०००।००	४. तिर्न बाँकी कर्जा सापट	४.४	-
२,९९७,४९७,५००।६६	५. निक्षेप दायित्व	४.५	४,०१५,४७९,६४९।६६
-	६. भुक्तानी दिनु पर्ने बिलहरू	४.६	-
११,०००,०००।००	७. प्रस्तावित नगद लाभांश		३,९३६,८४३।००
३८३,५८०।१८	८. आयकर दायित्व		२,४९७,६७०।३२
५४,६०३,२९३।६२	९. अन्य दायित्व	४.७	६६,७८९,२८०।९५
३,३९०,९३४,९९३।८५	<b>कुल पूँजी तथा दायित्व</b>		<b>४,६९२,३९३,९९९।४६</b>

गत वर्ष रु.	सम्पत्ति	अनुसूची	यस वर्ष रु.
१०३,९५३,०४०।६८	१. नगद मौज्जात	४.८	१२७,८८३,९३०।००
१६८,८६९,९२०।९८	२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४.९	२९९,९८८,४०९।६७
३२,१०७,३२९।१३	३. बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	४.१०	६,५५९,३७७।७२
६३०,९९७,०९६।३९	४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	४.११	७०९,३५९,०७०।६९
६९८,७००।००	५. लगानी	४.१२	३०,८९९,३४०।००
२,३९५,४२४,९२६।४४	६. कर्जा सापट तथा बिल खरिद	४.१३	३,४५८,०५२,९९०।५२
४६,९७९,३६९।९०	७. स्थिर सम्पत्ति	४.१४	४७,९६९,३८९।५७
-	८. गैर बैकिङ्ग सम्पत्ति	४.१५	-
१३,६६४,६९०।३३	९. अन्य सम्पत्ति	४.१६	१२,४८८,६९९।३७
३,३९०,९३४,९९३।८५	<b>कुल सम्पत्ति</b>		<b>४,६९२,३९३,९९९।४६</b>

संभावित दायित्व	अनुसूची ४.१७
सञ्चालकहरूको घोषणा	अनुसूची ४.२९
पूँजीकोष तालिका	अनुसूची ४.३०
जोखिम भारित सम्पत्ति विवरण तालिका	अनुसूची ४.३० (क)
प्रमुख सुचकाङ्कहरू	अनुसूची ४.३१
प्रमुख लेखा नीतिहरू	अनुसूची ४.३२
लेखा सम्बन्धी टिप्पणीहरू	अनुसूची ४.३३

४.१ देखि ४.१७ सम्मका अनुसूचीहरू वासलातका अभिन्न अंग हुन् ।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको अनुसार

रोशन तिमिल्सिना  
लेखा विभाग प्रमुख

माधव प्रसाद उपाध्याय  
नायब महाप्रबन्धक

गोविन्द प्रसाद ढकाल  
प्रमुख कार्यकारी अधिकृत

दिलिप प्रताप खाँण  
अध्यक्ष

सि.ए., विजय घिमिरे  
चार्टर्ड एकाउन्टेन्ट  
लेखापरीक्षक

चन्द्रकान्त बराल  
सञ्चालक

श्याम प्रसाद बश्याल  
सञ्चालक

केशव राज ढकाल  
सञ्चालक

संजिव ढकाल  
सञ्चालक

कुञ्जराज थापा  
व्यवसायिक सञ्चालक

मिति : २०७१/०५/०२  
स्थान : पोखरा, नेपाल

## नाफा नोक्सान हिसाब

मिति २०७० श्रावण १ गतेदेखि २०७१ आषाढ ३२ गतेसम्म

गत वर्ष रु.	विवरण	अनुसूची	यस वर्ष रु.
३४६,२५१,२६२।२९	१. ब्याज आम्दानी	४.१८	४६५,०९८,६२०।३७
२०२,१५०,३५२।१२	२. ब्याज खर्च	४.१९	२४४,६६७,९५७।१८
१४४,१००,९१०।१७	<b>खुद ब्याज आम्दानी</b>		<b>२२०,४३०,६६३।१९</b>
४,६७०,३५७।९५	३. कमिशन तथा डिस्काउण्ट	४.२०	६,१४५,८००।११
३०,६४८,३८१।१२	४. अन्य संचालन आम्दानी	४.२१	४३,४१७,८६५।९८
४२।००	५. सटही घटबढ आम्दानी	४.२२	७९।२०
१७९,४१९,६९१।२४	<b>कुल संचालन आम्दानी</b>		<b>२६९,९९४,४०८।४८</b>
३१,८८९,५३६।९०	६. कर्मचारी खर्च	४.२३	४६,५१७,४९०।१३
४३,८५०,८३६।७९	७. अन्य संचालन खर्च	४.२४	५०,२०६,५२८।३८
-	८. सटही घटबढ नोक्सान	४.२२	-
१०३,६७९,३१७।५५	<b>सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा</b>		<b>१७३,२७०,३८९।९७</b>
७,६७६,७०३।९२	९. सम्भावित नोक्सानी व्यवस्थाहरु	४.२५	१२,६५४,५९१।५८
९६,००२,६१३।६३	<b>सञ्चालन मुनाफा</b>		<b>१६०,६१५,७९८।३९</b>
-	१०. गैर संचालन आम्दानी/खर्च	४.२६	२४२,००१।६५
१०,०८३।९५	११. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२७	३९४,०५९।०१
९६,०१२,६९७।५८	<b>नियमित कारोवारबाट भएको मुनाफा</b>		<b>१६१,२५१,८५९।०५</b>
-	१२. असामान्य कारोवारबाट भएको आम्दानी/खर्च	४.२८	-
९६,०१२,६९७।५८	<b>सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा</b>		<b>१६१,२५१,८५९।०५</b>
८,७२८,४२७।०५	१३. कर्मचारी बोनस व्यवस्था		१४,६५९,२५९।९१
२६,२८४,७४३।७३	१४. आयकर व्यवस्था		४२,३५९,६५५।००
२६,२८४,७४३।७३	यस वर्षको कर व्यवस्था		४५,३५७,६९२।८१
-	गत वर्षसम्मको कर व्यवस्था		-
(९९,४६२।५७)	यस वर्षको स्थगन कर आम्दानी/खर्च		(२,९९८,०३७।८१)
६१,०९८,९८९।३७	<b>खुद नाफा/नोक्सान</b>		<b>१०४,२३२,९४४।१४</b>

४.१८ देखि ४.२८ सम्मका अनुसूचीहरु नाफा नोक्सान हिसाबका अभिन्न अंग हुन ।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको अनुसार

रोशन तिमिल्सिना  
लेखा विभाग प्रमुख

माधव प्रसाद उपाध्याय  
नायव महाप्रबन्धक

गोविन्द प्रसाद ढकाल  
प्रमुख कार्यकारी अधिकृत

दिलिप प्रताप खाँण  
अध्यक्ष

सि.ए., विजय धिमिरे  
चार्टर्ड एकाउन्टेन्ट  
लेखापरीक्षक

चन्द्रकान्त बराल  
सञ्चालक

श्याम प्रसाद बश्याल  
सञ्चालक

केशव राज ढकाल  
सञ्चालक

संजिव ढकाल  
सञ्चालक

कुञ्जराज थापा  
व्यवसायिक सञ्चालक

मिति : २०७१/०५/०२  
स्थान : पोखरा, नेपाल

## नाफा/नोक्सान बाँडफाँड हिसाब

मिति २०७० श्रावण १ गतेदेखि २०७१ आषाढ ३२ गतेसम्म

गत वर्ष रु.	विवरण	यस वर्ष रु.
	<b>आम्दानी</b>	
८,४५५,०१९।३५	१. गत वर्षसम्मको संचित मुनाफा	२,२३४,७४८।२७
६१,०९८,९८९।३७	२. यस वर्षको मुनाफा	१०४,२३२,९४४।१४
-	३. सटही घटवढ कोष	-
<b>६९,५५४,००८।७२</b>	<b>जम्मा</b>	<b>१०६,४६७,६९२।४१</b>
	<b>खर्च</b>	
-	१. गत वर्षसम्मको संचित नोक्सान	-
-	२. यस वर्षको नोक्सान	-
१२,२१९,७९७।८७	३. साधारण जगेडाकोष	२०,८४६,५८८।८३
-	४. भैपरी आउने जगेडा	-
-	५. संस्था विकास कोष	-
-	६. लाभांश समिकरण कोष	-
-	७. कर्मचारी सम्बन्धी जगेडाहरु	-
११,०००,०००।००	८. प्रस्तावित लाभांश	३,९३६,८४३।००
४४,०००,०००।००	९. प्रस्तावित बोनस शेयर	७४,८००,०००।००
-	१०. विशेष जगेडा कोष	-
-	११. सटही घटवढ कोष	-
-	१२. पूँजी फिर्ता जगेडा कोष	-
-	१३. पूँजी समायोजन कोष	-
९९,४६२।५७	१४. स्थगन कर जगेडा	२,९९८,०३७।८१
<b>६७,३१९,२६०।४४</b>	<b>जम्मा</b>	<b>१०२,५८१,४६९।६४</b>
<b>२,२३४,७४८।२७</b>	<b>१५. सञ्चित मुनाफा/(नोक्सान)</b>	<b>३,८८६,२२२।७७</b>

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको अनुसार

रोशन तिमिल्सिना  
लेखा विभाग प्रमुख

माधव प्रसाद उपाध्याय  
नायव महाप्रबन्धक

गोविन्द प्रसाद ढकाल  
प्रमुख कार्यकारी अधिकृत

दिलिप प्रताप खाँण  
अध्यक्ष

सि.ए., विजय घिमिरे  
चार्टर्ड एकाउन्टेन्ट  
लेखापरीक्षक

चन्द्रकान्त बराल  
सञ्चालक

श्याम प्रसाद बश्याल  
सञ्चालक

केशव राज ढकाल  
सञ्चालक

संजिव ढकाल  
सञ्चालक

कुञ्जराज थापा  
व्यवसायिक सञ्चालक

मिति : २०७१/०५/०२  
स्थान : पोखरा, नेपाल

# इविटीमा भएको परिवर्तन सम्बन्धी विवरण

आर्थिक वर्ष २०७०/२०७१

विवरण	शेयर पूँजी	सञ्चित ना. नो.	साधारण जगोडा कोष	पूँजीगत जगोडा कोष	शेयर प्रिमियम	सट्टी घटबढ कोष	स्थगन कर जगोडा	अन्य जगोडा तथा कोष	कूल रकम
शुरु मौज्जात स्थगन कर	२७८,५५२,५००।००	२,२३४,७४८।२७ (२,९९८,०३७।८१)	३६,५१७,४९०।३६	-	-	-	१४५,०८०।७६ २,९९८,०३७।८१	-	३१७,४४९,८९१।३९
समायोजित शुरु मौज्जात	२७८,५५२,५००।००	(७६३,२८९।५४)	३६,५१७,४९०।३६	-	-	-	३,१४३,११८।५७	-	३१७,४४९,८९१।३९
समायोजन यस वर्षको थप शेयर पूँजी	९५,४४७,५००।००	-	-	-	१०,५०४,२५५।००	-	-	-	१०५,९५१,७५५।००
यस वर्षको थप मूनाफा	-	१०४,२३२,९४४।१४	-	-	-	-	-	-	१०४,२३२,९४४।१४
साधारण जगोडा कोष	-	(२०,८४६,५८८।८३)	२०,८४६,५८८।८३	-	-	-	-	-	-
प्रस्तावित वोनस शेयर	७४,८००,०००।००	(७४,८००,०००।००)	-	-	-	-	-	-	-
प्रस्तावित नगद लाभांश	-	(३,९३६,८४३।००)	-	-	-	-	-	-	(३,९३६,८४३।००)
कलस इन एड्भान्स	-	-	-	-	-	-	-	-	-
<b>अन्तिम मौज्जात</b>	<b>४४८,८००,०००।००</b>	<b>३,८८६,२२२।७७</b>	<b>५७,३६४,०७९।१९</b>	<b>-</b>	<b>१०,५०४,२५५।००</b>	<b>-</b>	<b>३,१४३,११८।५७</b>	<b>-</b>	<b>५२३,६९७,६७५।५३</b>

हाम्रो आजको मितिको संलग्न प्रतिवेदनको अनुसार

सि.ए., विजय घिमिरे  
चार्टर्ड एकाउन्टेन्ट  
लेखापरीक्षक

दिलिप प्रताप खाँगा  
अध्यक्ष

गोविन्द प्रसाद ढकाल  
प्रमुख कार्यकारी अधिकृत

माधव प्रसाद उपाध्याय  
नायब महाप्रबन्धक

रोशन तिमिल्सिना  
लेखा विभाग प्रमुख

## नगद प्रवाह विवरण

२०७० श्रावण १ गतेदेखि २०७१ आषाढ ३२ गतेसम्मको

गत वर्ष रू.	सि.नं.	विवरण	यस वर्ष रू.
१४३,८४७,४८४।१६	(क)	कारोवार संचालनबाट नगद प्रवाह	१,४६१,५८७।९९
३८१,५७०,०४३।३६	१	नगद प्राप्ति	५१४,१९९,८९४।४२
३४६,२५१,२६२।२९	१.१	व्याज आमदानी	४६५,०३५,६२०।३७
४,६७०,३५७।९५	१.२	कमिशन तथा डिष्काउण्ट आमदानी	५,७४६,३२८।८७
४२।००	१.३	विदेशी विनिमय कारोवारबाट आमदानी	७१।२०
-	१.४	अपलेखित कर्जाको असूली	-
३०,६४८,३८१।१२	१.५	अन्य आमदानी	४३,४१७,८६५।९८
२८०,३११,८९०।७४	२	नगद भुक्तानी	३६०,१३०,३०२।८३
१९०,८०३,२३६।४५	२.१	व्याज खर्च	२३६,३६३,७४९।३६
३०,१९४,८०७।२९	२.२	कर्मचारी खर्च	४२,९०९,६७४।३६
३३,४०३,५८०।७१	२.३	कार्यालय संचालन खर्च	३७,६१३,२७६।४४
२५,९१०,२६६।२९	२.४	आयकर भुक्तानी	४३,२४३,६०२।६७
-	२.५	अन्य खर्च	-
१०१,२५८,१५२।६२		<b>कार्यगत पूँजी (Working Capital) गतिविधि अधिको नगद प्रवाह</b>	<b>१५४,०६९,५९१।५९</b>
(८१४,०२४,८६९।००)		<b>सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)</b>	<b>(१,१५०,६२२,११७।९३)</b>
(५७,२५९,३३७।३०)	१	माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)	(७९,२४१,९७४।२२)
-	२	अन्य अल्पकालिन लगानीमा कमी/(वृद्धि)	-
(७४८,४१८,२१५।३६)	३	कर्जा तथा विल्स खरिदमा कमी/(वृद्धि)	(१,०७४,८८८,५९६।६५)
(८,३४७,३९६।३४)	४	अन्य सम्पत्तिमा कमी/(वृद्धि)	३,५०८,४५२।९४
८५६,६१४,२००।५३		<b>सञ्चालन सम्बन्धी चालु दायित्वमा (कमी)/वृद्धि</b>	<b>९९८,०१४,११४।३३</b>
८४६,५४५,४३३।२०	१	निक्षेप दायित्वमा (कमी)/वृद्धि	१,०१७,९८२,९११।००
-	२	सर्टिफिकेट अफ डिपोजिटमा (कमी)/वृद्धि	-
१०,०००,०००।००	३	अल्पकालिन सापटीमा (कमी)/वृद्धि	(१०,०००,०००।००)
६८,७६७।३३	४	अन्य दायित्वमा (कमी)/वृद्धि	(९,९६८,०२६।६७)
(३२,०६१,६९१।४९)	(ख)	<b>लगानी कारोवारमा नगद प्रवाह</b>	<b>(४२,४८५,८४६।८९)</b>
(६१८,७००।००)	१	दीर्घकालिन लगानीमा कमी/(वृद्धि)	(३०,२८०,६४०।००)
(३१,४४२,९९१।४९)	२	स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(१२,२१५,०१०।८९)
-	३	दीर्घकालिन लगानीमा व्याज आमदानी	-
-	४	लाभांश आमदानी	९,८०४।००
-	५	अन्य	-
(१७,२८६,४५२।००)	(ग)	<b>वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह</b>	<b>९०,५२६,४८५।५०</b>
-	१	दीर्घकालिन ऋण (वण्ड, डिभेन्चर आदि) मा वृद्धि/(कमी)	-
१४,५५२,५००।००	२	शेयर पूँजीमा वृद्धि/(कमी)	१०५,९५१,७५५।००
-	३	अन्य दायित्वमा वृद्धि/(कमी)	-
-	४	नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)	-
(३१,८३८,९५२।००)	५	नगद लाभांश भुक्तानी	(१५,४२५,२६९।५०)
-	(घ)	<b>नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आमदानी/खर्च</b>	<b>-</b>
९४,४९९,३४०।६७	(ङ)	<b>यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह</b>	<b>४९,५०२,२२६।६०</b>
२०९,६३०,१५०।१२	(च)	<b>नगद तथा बैंकमा रहेको शुरु मौज्जात</b>	<b>३०४,१२९,४९०।७९</b>
३०४,१२९,४९०।७९	(छ)	<b>नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात</b>	<b>३५३,६३१,७१७।३९</b>

रोशन तिमिल्सिना  
लेखा विभाग प्रमुख

माधव प्रसाद उपाध्याय  
नायव महाप्रबन्धक

गोविन्द प्रसाद ढकाल  
प्रमुख कार्यकारी अधिकृत

दिलिप प्रताप खाँण  
अध्यक्ष

सि.ए., विजय धिमिरे  
चार्टर्ड एकाउन्टेन्ट  
लेखापरीक्षक

चन्द्रकान्त बराल  
सञ्चालक

श्याम प्रसाद बश्याल  
सञ्चालक

केशव राज ढकाल  
सञ्चालक

संजिव ढकाल  
सञ्चालक

कुञ्जराज थापा  
व्यवसायिक सञ्चालक

मिति : २०७१/०५/०२  
स्थान : पोखरा, नेपाल

**अनुसूची- ४.१**

**शेयर पूँजी विवरण**  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
	१	<b>शेयर पूँजी</b>	
१,०००,०००,०००।००	१.१	<b>अधिकृत पूँजी</b>	१,०००,०००,०००।००
१,०००,०००,०००।००		(क) १०,०००,००० साधारण शेयर प्रति शेयर रु. १०० ले	१,०००,०००,०००।००
-		(ख) ..... नन्ऱिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .... ले	-
-		(ग) ..... रिडिमेवल प्रिफरेन्स शेयर रु. .... ले	-
२२०,०००,०००।००	१.२	<b>जारी पूँजी</b>	३७४,०००,०००।००
२२०,०००,०००।००		(क) ३,७४०,००० साधारण शेयर प्रति शेयर रु. १०० ले	३७४,०००,०००।००
-		(ख) ..... नन्ऱिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .... ले	-
-		(ग) ..... रिडिमेवल प्रिफरेन्स शेयर रु. .... ले	-
२२०,०००,०००।००	१.३	<b>चुक्ता पूँजी</b>	३७४,०००,०००।००
२२०,०००,०००।००		(क) ३,७४०,००० साधारण शेयर प्रति शेयर रु. १०० ले	३७४,०००,०००।००
-		(ख) ..... नन्ऱिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .... ले	-
-		(ग) ..... रिडिमेवल प्रिफरेन्स शेयर रु. .... ले	-
४४,०००,०००।००	१.४	<b>प्रस्तावित बोनस शेयर</b>	७४,८००,०००।००
१४,५५२,५००।००	१.५	<b>कल्स इन एडभान्स</b>	-
२७८,५५२,५००।००	१.६	<b>जम्मा रकम</b>	४४८,८००,०००।००

गत वर्ष रु.		शेयर स्वामित्व विवरण	यस वर्ष रु.	
प्रतिशत	शेयर पूँजी		प्रतिशत	शेयर पूँजी
१००%	२२०,०००,०००।००	१. स्वदेशी स्वामित्व	१००%	३७४,०००,०००।००
०%	-	१.१ नेपाल सरकार	०%	-
०%	-	१.२ "क" वर्गको इजाजतप्राप्त संस्थाहरु	०%	-
०%	-	१.३ अन्य इजाजतपत्रप्राप्त संस्थाहरु	०%	-
०%	-	१.४ अन्य संस्थाहरु	०%	-
४७%	१०३,४००,०००।००	१.५ सर्वसाधारण	४७%	१७५,७८०,०००।००
५३%	११६,६००,०००।००	१.६ अन्य (संस्थापक)	५३%	१९८,२२०,०००।००
०%	-	२. वैदेशिक स्वामित्व	०%	-
१००%	२२०,०००,०००।००	<b>जम्मा</b>	१००%	३७४,०००,०००।००

अनुसूची ४.१ (क)

०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको व्यक्ति/समूह/फर्म/कम्पनीको विवरण

क्र.स	शेयर धनीको नाम	शेयर संख्या	शेयर रकम	प्रतिशत
१	चन्द्रकान्त बराल	११९८६७	११,९८६,७००।००	३।२१%
२	श्याम प्रसाद बस्याल	१०५६५५	१०,५६५,५००।००	२।८३%
३	श्रीमती जमुना काफ्ले	१००९८०	१०,०९८,०००।००	२।७०%
४	यादव कुमार श्रेष्ठ	९३८७४	९,३८७,४००।००	२।५१%
५	श्रीमती भगवती देवी	९३५००	९,३५०,०००।००	२।५०%
६	दुर्गा बहादुर गुरुङ	८६९००	८,६९०,०००।००	२।३२%
७	प्रेम बहादुर जि.सी.	७४८००	७,४८०,०००।००	२।००%
८	पवन कुमार प्रजापति	७४८००	७,४८०,०००।००	२।००%
९	रमाकान्त बराल	७४८००	७,४८०,०००।००	२।००%
१०	छवि लाल क्वंर	७४८००	७,४८०,०००।००	२।००%
११	हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड	७४६२५	७,४६२,५६०।००	२।००%
१२	विवेन्द्र बहादुर राना	६६९९८	६,६९९,८००।००	१।७७%
१३	नारायणी पहारी	५६९००	५,६९०,०००।००	१।५०%
१४	जलेश्वर पाण्डे	५२३६०	५,२३६,०००।००	१।४०%
१५	दिपक राज काफ्ले	४८६२०	४,८६२,०००।००	१।३०%
१६	कुमार केशर बिष्ट	४६४६६	४,६४६,६००।००	१।२४%
१७	विनोद कुमार श्रेष्ठ	४४८८०	४,४८८,०००।००	१।२०%
१८	प्रेम नारायण अर्याल	४११४०	४,११४,०००।००	१।१०%
१९	कर्ण बहादुर श्रेष्ठ	४११४०	४,११४,०००।००	१।१०%
२०	अमृत भट्टराई	३७४००	३,७४०,०००।००	१।००%
२१	भान बहादुर सेन	३७४००	३,७४०,०००।००	१।००%
२२	पूर्ण बहादुर थापा	३७४००	३,७४०,०००।००	१।००%
२३	सूर्य प्रसाद चापागाई	३७४००	३,७४०,०००।००	१।००%
२४	पूर्ण प्रसाद अधिकारी	३७४००	३,७४०,०००।००	१।००%
२५	नारायण खनाल	३७४००	३,७४०,०००।००	१।००%
२६	लेखनाथ भट्टराई	३७४००	३,७४०,०००।००	१।००%
२७	खगेन्द्र अर्याल	३३६६०	३,३६६,०००।००	०।९०%
२८	दुर्गा प्रसाद उपाध्याय	३३६६०	३,३६६,०००।००	०।९०%
२९	बाल प्रसाद पंगेनी	३३६६०	३,३६६,०००।००	०।९०%
३०	दुर्गा प्रसाद पाण्डे	२९९२०	२,९९२,०००।००	०।८०%
३१	श्रीमती बसन्धरा तिमसेना	२६४००	२,६४०,०००।००	०।७१%
३२	अम्बिका प्रसाद पौडेल	२४२३८	२,४२३,८६०।००	०।६५%
३३	पिताम्बर श्रेष्ठ	२२४४०	२,२४४,०००।००	०।६०%
३४	सुदन श्रेष्ठ	२०५७०	२,०५७,०००।००	०।५५%
३५	सिताराम अधिकारी	२०५७०	२,०५७,०००।००	०।५५%
३६	ध्रुव रेग्मी	२०११६	२,०११,६६०।००	०।५४%
३७	रघुपति लम्साल	१९८२२	१,९८२,२००।००	०।५३%
३८	बाल कृष्ण श्रेष्ठ	१८९२०	१,८९२,०६०।००	०।५१%
३९	श्रीमती कविता श्रेष्ठ	१८७००	१,८७०,०००।००	०।५०%
४०	माधव प्रसाद उपाध्याय	१८७००	१,८७०,०००।००	०।५०%
४१	दिलिप प्रताप खाँड	१८७००	१,८७०,०००।००	०।५०%
४२	कृष्ण प्रसाद श्रेष्ठ	१८७००	१,८७०,०००।००	०।५०%
४३	नारायण प्रसाद श्रेष्ठ	१८७००	१,८७०,०००।००	०।५०%

**अनुसूची- ४.२**

**जगेडा तथा कोषहरू  
(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	विवरण	यस वर्ष रु.
३६,५१७,४९०।३६	१ साधारण / बैधानिक जगेडा कोष	५७,३६४,०७९।१९
-	२ पूँजीगत जगेडा कोष	१०,५०४,२५५।००
-	३ क्यापिटल रिडिम्पसन् रिजर्भ	-
-	४ पूँजी समायोजन कोष	-
१४५,०८०।७६	५ अन्य जगेडा तथा कोष	३,१४३,११८।५७
-	५.१ भैपरी आउने जगेडा	-
-	५.२ संस्था विकास कोष	-
-	५.३ लाभांश समिकरण कोष	-
-	५.४ विशेष जगेडा कोष	-
-	५.५ सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-
१४५,०८०।७६	५.६ स्थगन कर जगेडा	३,१४३,११८।५७
-	५.७ अन्य स्वतन्त्र कोष	-
-	५.८ अन्य जगेडा कोष	-
२,२३४,७४८।२७	६. सञ्चित नाफा/नोक्सान	३,८८६,२२२।७७
-	७. सटही घटबढ कोष	-
३८,८९७,३१९।३९	<b>जम्मा</b>	<b>७४,८९७,६७५।५३</b>

**अनुसूची - ४.३**

**ऋणपत्र तथा बण्ड  
(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	१	.....प्रतिशत बण्ड ऋणपत्र प्रति बण्ड ऋणपत्र रु..... ले मिति.....मा जारी भएको र मिति.....मा चुक्ता हुने हालसम्म Redemption Reserve रकम रु.....	-
-	२	..... प्रतिशत बण्ड ऋणपत्र प्रति बण्ड ऋणपत्र रु.... ले मिति..... मा जारी भएको र मिति.....मा चुक्ता हुने हालसम्म Redemption Reserve रकम रु.....	-
-	३	.....	-
-		<b>जम्मा (१+२+३)</b>	-

नोट : हालसम्म सुरक्षण राखी वा नराखी कुनै पनि प्रकारको ऋणपत्र तथा बण्ड जारी गरिएको छैन ।

अनुसूची ४.४

तिर्न बाँकी कर्जा (सापटी)  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	क.	स्वदेशी	-
-		१. नेपाल सरकार	-
-		२. नेपाल राष्ट्र बैंक	-
-		३. रिपो दायित्व	-
-		४. अन्तर बैंक तथा वित्तीय संस्था	-
१०,०००,०००।००		५. अन्य संगठित संस्था	-
-		६. अन्य	-
१०,०००,०००।००		जम्मा	-
-	ख.	विदेशी	-
-		१. बैंकहरु	-
-		२. अन्य	-
-		जम्मा	-
१०,०००,०००।००		जम्मा (क+ख)	-

अनुसूची - ४.५

निक्षेप हिसाब  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
	१.	ब्याज तिर्नु नपर्ने खाताहरु	
४४,२०५,२४३।९३	क.	चलती हिसाब	८८,६३८,१७७।६२
४४,२०५,२४३।९३	१	स्वदेशी मुद्रामा	८८,६३८,१७७।६२
-	१.१	नेपाल सरकार	-
-	१.२	"क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु	-
५,८७३,४८३।५५	१.३	अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरु	१८,६३९,८७०।५५
३,५८९,७४९।४८	१.४	अन्य संगठित संस्थाहरु	१८,५६९,०३९।४२
२५,९६९,९९२।९८	१.५	व्यक्तिगत	३८,५६३,०८४।३५
८,७७२,८९८।७२	१.६	अन्य	१२,८७४,९९९।३०
-	२	विदेशी मुद्रामा	-
-	२.१	नेपाल सरकार	-
-	२.२	"क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु	-
-	२.३	अन्य इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरु	-
-	२.४	अन्य संगठित संस्थाहरु	-
-	२.५	व्यक्तिगत	-
-	२.६	अन्य	-

**निक्षेप हिसाब क्रमशः  
 (२०७१ आषाढ मसान्त)**

	ख.	मार्जिन	
-	१	कर्मचारी जमानत	-
-	२	जमानत मार्जिन	-
-	३	प्रतितपत्र मार्जिन	-
-	ग.	अन्य	-
-	१	स्वदेशी मुद्रामा	-
-	१.१	वित्तीय संस्थाहरु	-
-	१.२	अन्य संगठित संस्थाहरु	-
-	१.३	व्यक्तिगत	-
-	२	विदेशी मुद्रामा	-
-	२.१	वित्तीय संस्थाहरु	-
-	२.२	अन्य संगठित संस्थाहरु	-
-	२.३	व्यक्तिगत	-
४४,२०५,२४३।९३		<b>ब्याज तिर्नु नपर्ने खाताहरुको जम्मा</b>	८८,६३८,१७७।६२
	२.	ब्याज तिर्नु पर्ने खाताहरु	
१,७५७,८२८,११७।४५	क.	<b>बचत हिसाब</b>	२,४३९,८२९,९७३।२०
१,७५७,८२८,११७।४५	१	स्वदेशी मुद्रामा	२,४३९,८२९,९७३।२०
९,९५१,४६३।८८	१.१	संघ संस्थाहरु	५,०४१,५५५।८७
१,७४२,०६१,६३२।९१	१.२	व्यक्तिगत	२,४१८,०९६,५५२।०६
५,८१५,०२०।६६	१.३	अन्य	१६,६९१,८६५।२७
-	२	विदेशी मुद्रामा	-
-	२.१	संघ संस्थाहरु	-
-	२.२	व्यक्तिगत	-
-	२.३	अन्य	-
७७८,२४३,४७६।७३	ख.	<b>मुद्दती हिसाब</b>	८७२,४२१,३२७।६४
७७८,२४३,४७६।७३	१	स्वदेशी मुद्रामा	८७२,४२१,३२७।६४
४१,३३३,४९४।७३	१.१	संघ संस्थाहरु	३८,५३४,६८४।७३
७३२,५५२,९७७।००	१.२	व्यक्तिगत	८१०,८९७,६५१।९१
४,३५७,००५।००	१.३	अन्य	२२,९८८,९९१।००
-	२	विदेशी मुद्रामा	-
-	२.१	संघ संस्थाहरु	-
-	२.२	व्यक्तिगत	-
-	२.३	अन्य	-
४१७,२२०,६६२।५५	ग.	<b>मागेको बखत तिर्नुपर्ने हिसाब</b>	६१४,५९०,१६३।२०

**निक्षेप हिसाब क्रमशः  
 (२०७१ आषाढ मसान्त)**

४१७,२२०,६६२।५५	१	स्वदेशी मुद्रामा	६१४,५९०,१६३।२०
-	१.१	"क" वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु	-
२८१,७४६,४७४।१८	१.२	अन्य इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरु	३०३,९२८,७९२।८८
५७,२२६,३६९।०७	१.३	अन्य संगठित संस्थाहरु	१६४,०२१,२१३।७२
-	१.४	व्यक्तिगत	४,३९४,०९६।२८
७८,२४७,८१९।३०	१.५	अन्य	१४२,२४६,०६०।३२
-	२	विदेशी मुद्रामा	-
-	२.१	"क" वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु	-
-	२.२	अन्य इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरु	-
-	२.३	अन्य संगठित संस्थाहरु	-
-	२.४	व्यक्तिगत	-
-	२.५	अन्य	-
-	घ.	सर्टिफिकेट अफ डिपोजिट	-
-	१	संगठित संस्था	-
-	२	व्यक्तिगत	-
-	३	अन्य	-
२,९५३,२९२,२५६।७३		ब्याज तिर्नु पर्ने खाताहरुको जम्मा	३,९२६,८४१,४६४।०४
२,९९७,४९७,५००।६६		(१+२) जम्मा निक्षेप	४,०१५,४७९,६४१।६६

अनुसूची - ४.६

**भुक्तानी दिनुपर्ने बिलहरु  
 (२०७१ आषाढ मसान्त)**

गत वर्ष रकम रु	सि.नं.	विवरण	यस वर्ष रकम रु.
-	१	स्वदेशी मुद्रा	-
-	२	विदेशी मुद्रा	-
-		जम्मा रु	-

अनुसूची - ४.७

**अन्य दायित्व**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
४०२,४७५।००	१.	पेन्सन/उपदान कोष	२,३७०,८५९।००
-	२.	कर्मचारी संचय कोष	-
२९,९९८।६३	३.	कर्मचारी कल्याण कोष	२२४,७२६।६८
८,७२८,४२७।०५	४.	कर्मचारी बोनस व्यवस्था	१४,६५९,२५९।९१
२०,४२१,६१४।५१	५.	निक्षेपमा भुक्तानी दिन बांकी ब्याज	२८,७२५,८२२।३३
-	६.	सापटीमा भुक्तानी दिन बांकी ब्याज	-
-	७.	पाकी नसकेको डिस्काउण्ट र कमिशन	-
५,७७२,८४४।२५	८.	सण्डी क्रेडिटर्स	६,६६९,११७।३२
-	९.	शाखा मिलान हिसाब	-
-	१०.	स्थगन कर दायित्व	-
५,४००,५४०।००	११.	भुक्तानी दिन बांकी लाभांश	९७५,२७०।५०
१३,८४७,३९४।१८	१२.	अन्य	१३,१५६,२२५।२१
२२८,४००।००		लेखापरीक्षण शुल्क	१८३,७९३।००
३,३८४,२२१।९१		निक्षेपमा कर कट्टी	३,७७८,९१९।५४
५१०,२४०।००		श्रोतमा कर कट्टी	३९६,४५७।००
४,३१९,३००।००		भाखा नाघेको मुद्दती निक्षेप	३,०५७,८५५।००
४,०९९,७६८।९०		विदा व्यवस्था	५,७३९,२००।६७
१,३०५,४६३।३७		अन्य	-
<b>५४,६०३,२९३।६२</b>		<b>जम्मा</b>	<b>६६,७८१,२८०।९५</b>

अनुसूची - ४.८

**नगद मौज्जात**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
१०३,१२६,१६०।६८	१.	स्वदेशी मुद्रा (सिक्का समेत)	१२७,८७६,५७०।००
२६,८८०।००	२.	विदेशी मुद्रा	७,३६०।००
<b>१०३,१५३,०४०।६८</b>		<b>जम्मा</b>	<b>१२७,८८३,९३०।००</b>

अनुसूची - ४.८

**नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि. नं.	विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु. मा		जम्मा	कुल रु.
				भा.रु.	परिवर्त्य वि.मू.		
१६८,८६९,१२०।९८	१	नेपाल राष्ट्र बैंक	२१९,१८८,४०९।६७	-	-	२१९,१८८,४०९।६७	२१९,१८८,४०९।६७
१६८,८६९,१२०।९८	क.	चलती खाता	२१९,१८८,४०९।६७	-	-	२१९,१८८,४०९।६७	२१९,१८८,४०९।६७
-	ख.	अन्य खाता	-	-	-	-	-

अनुसूची - ४.१०

**बैंक/वित्तीय संस्थामा रहेको मौज्जात**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि. नं.	विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु. मा			कुल रु.
				भा.रु.	परिवर्त्य वि.मू.	जम्मा	
३२,१०७,३२९।१३	१	स्वदेशी इजाजतपत्र प्राप्त संस्थाहरु	६,५५९,३७७।७२	-	-	-	६,५५९,३७७।७२
३२,१०७,३२९।१३	क.	चलती खाता	६,५५९,३७७।७२	-	-	-	६,५५९,३७७।७२
-	ख.	अन्य खाता	-	-	-	-	-
-	२	विदेशी बैंकहरु	-	-	-	-	-
-	क.	चलती खाता	-	-	-	-	-
-	ख.	अन्य खाता	-	-	-	-	-
३२,१०७,३२९।१३		जम्मा	६,५५९,३७७।७२	-	-	-	६,५५९,३७७।७२

अनुसूची - ४.११

**माग तथा अल्पसूचनामा प्राप्त हुने रकम**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
६३०,११७,०९६।३९	१.	स्वदेशी मुद्रामा	७०९,३५९,०७०।६१
-	२.	विदेशी मुद्रामा	-
६३०,११७,०९६।३९		जम्मा	७०९,३५९,०७०।६१

अनुसूची - ४.१२

**लगानी**  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	प्रयोजन		यस वर्ष रु.
			व्यापारिक	अन्य	
-	१.	नेपाल सरकारको ट्रेजरी विल	-	-	-
-	२.	नेपाल सरकारको बचतपत्र	-	-	-
-	३.	नेपाल सरकारको अन्य ऋणपत्र	३०,०००,०००।००	-	३०,०००,०००।००
-	४.	ने.रा.बैंक ऋणपत्र	-	-	-
-	५.	विदेशी ऋणपत्र	-	-	-
-	६.	स्वदेशी इजाजतपत्रप्राप्त संस्था	१३२,०४०।००	-	१३२,०४०।००
-	७.	विदेशी बैंक	-	-	-
६१८,७००।००	८.	संगठित संस्थाहरूको शेयर	१४८,६००।००	६१८,७००।००	७६७,३००।००
-	९.	संगठित संस्थाहरूको डिबेन्चर तथा बण्ड	-	-	-
-	१०.	अन्य लगानी	-	-	-
६१८,७००।००		<b>कुल लगानी</b>	<b>३०,२८०,६४०।००</b>	<b>६१८,७००।००</b>	<b>३०,८९९,३४०।००</b>
-		<b>व्यवस्था</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
६१८,७००।००		<b>खुद लगानी</b>	<b>३०,२८०,६४०।००</b>	<b>६१८,७००।००</b>	<b>३०,८९९,३४०।००</b>

**शेयर, डिबेन्चर तथा बण्डमा लगानी**  
(२०७१ आषाढ मसान्त)

अनुसूची - ४.१२(क)

गत वर्ष रु.	सि.नं.	विवरण	परल मोल रु.	बजार मूल्य अनुसार रु.	व्यवस्था रकम रु.	यस वर्ष रु.
६१८,७००।००	१	<b>शेयर लगानी</b>	<b>८९९,३४०।००</b>	<b>२,४४४,२५४।००</b>	<b>-</b>	<b>८९९,३४०।००</b>
६१८,७००।००	१.१	नेपाल क्लियरिङ हाउस लिमिटेड	६१८,७००।००	६१८,७००।००	-	६१८,७००।००
	१.२	६,१८७ साधारण शेयर प्रति शेयर १०० ले चुक्ता रुरल माइक्रो फाइनेन्स सेन्टर	१२३,८४०।००	५८३,४२४।००	-	१२३,८४०।००
	१.३	६८८ साधारण शेयर प्रति शेयर १०० ले चुक्ता कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लि.	८२,२००।००	६०,७६०।००	-	८२,२००।००
	१.४	८२ साधारण शेयर प्रति शेयर १०० ले चुक्ता सानिमा माई हार्डटो पावर	१४८,६००।००	१,१८९,३७०।००	-	१४८,६००।००
		१,४८६ साधारण शेयर प्रति शेयर १०० ले चुक्ता				
-	२	<b>डिबेन्चर तथा बण्ड लगानी</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
	२.१	..... कम्पनी प्रा. लि./लि.) .... प्रतिशत डिबेन्चर/बण्ड प्रति डिबेन्चर/बण्ड..... रु. ले.....				
	२.२	.....				
	२.३	.....				
६१८,७००।००		<b>कुल लगानी</b>	<b>८९९,३४०।००</b>	<b>२,४४४,२५४।००</b>	<b>-</b>	<b>८९९,३४०।००</b>
	३	<b>जोखिम सम्बन्धी व्यवस्था</b>				
	३.१	गत वर्ष सम्मको व्यवस्था				
	३.२	यस वर्षको थप/घट				
-		<b>कुल व्यवस्था</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
६१८,७००।००		<b>खुद लगानी</b>	<b>८९९,३४०।००</b>	<b>२,४४४,२५४।००</b>	<b>-</b>	<b>८९९,३४०।००</b>

अनुसूची ४.१२.१

**व्यापारिक लगानी (Held for Trading)**  
 (२०७१ आषाढ मसान्त)

विवरण	परल मूल्य	पछिल्लो बजार मूल्य क	हालको बजार मूल्य ख	यस वर्ष नाफा / (नोक्सान) रकम (ख-क)	गत वर्ष नाफा / (नोक्सान) रकम	कैफियत
१. नेपाल सरकारको टेजरी विल						
२. नेपाल सरकारको बचतपत्र						
३. नेपाल सरकारको अन्य ऋणपत्र						
४. ने.रा. बैंक ऋणपत्र						
५. विदेशी ऋणपत्र						
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर	१३२,०४०।००	-	६४४,१८४।००	५१२,१४४।००		
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड						
८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड	१४८,६००।००	-	१,१८१,३७०।००	१,०३२,७७०।००		
९. विदेशी बैंक लगानी (Placement)						
१०. Interbank Lending						
११. अन्य लगानी						
<b>कुल लगानी</b>	<b>२८०,६४०।००</b>	<b>-</b>	<b>१,८२५,५५४।००</b>	<b>१,५४४,९१४।००</b>		

अनुसूची ४.१२.२

**भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held For Maturity)**  
 (२०७१ आषाढ मसान्त)

विवरण	परल मूल्य क	हालसम्मको क्षति रकम ख	यस वर्षको क्षति रकम ग	यस वर्ष नाफा / (नोक्सान) रकम (क-ख-ग)	गत वर्ष नाफा / (नोक्सान) रकम	कैफियत
१. नेपाल सरकारको टेजरी विल						
२. नेपाल सरकारको बचतपत्र						
३. नेपाल सरकारको अन्य ऋणपत्र	३०,०००,०००।००					
४. ने.रा. बैंक ऋणपत्र						
५. विदेशी ऋणपत्र						
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर						
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड						
८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड						
९. विदेशी बैंक लगानी (Placement)						
१०. Interbank Lending						
११. अन्य लगानी						
<b>कुल लगानी</b>	<b>३०,०००,०००।००</b>					

अनुसूची ४.१२.३

## बिक्रीको लागि उपलब्ध लगानी (Available for Sale)

(२०७१ आषाढ मसान्त)

विवरण	परल मूल्य	पछिल्लो बजार मूल्य क	हालको बजार मूल्य ख	यस वर्ष कोष समायोजन रकम (ख-क)	गत वर्ष नाफा / नोक्सान रकम	कैफियत
१. नेपाल सरकारको टेजरी विल						
२. नेपाल सरकारको वचतपत्र						
३. नेपाल सरकारको अन्य ऋणपत्र						
४. ने.रा. बैंक ऋणपत्र						
५. विदेशी ऋणपत्र						
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर						
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिभेन्चर तथा बण्ड						
८. स्वदेशी संगठित संस्थाको शेयर, डिभेन्चर तथा बण्ड	६१८,७००।००	-	६१८,७००।००			
९. विदेशी बैंक लगानी (Placement)						
१०. Interbank Lending						
११. अन्य लगानी						
<b>कुल लगानी</b>	<b>६१८,७००।००</b>	<b>-</b>	<b>६१८,७००।००</b>			

**कर्जा सापट तथा खरिद वर्गीकरण र सोको लागि ब्यबस्था**  
**(२०७१ आघाट मसान्त)**

गत वर्ष ह.	विवरण	कर्जा						खरिद तथा डिप्लोमण्ट गारिएका बिल			यस वर्ष ह.
		स्वदेशी		विदेशी	जम्मा	स्वदेशी	विदेशी	जम्मा	स्वदेशी	जम्मा	
		वीमिति	अवीमिति								
		विपन्न वर्ग	अवीमिति								
२,४२१,१२१,१३७.८१	सक्रिय कर्जा सापट (Performing)	१८४,३९३,८५६.८२	३,३०७,९५७,१०१.७८	-	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	
२,४२१,१२१,१३७.८१	१.१ असल कर्जा	१८४,३९३,८५६.८२	३,३०७,९५७,१०१.७८	-	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	३,४९२,३५०,९६६.६०	
३९४,०५९.०१	निस्क्रिय कर्जा सापट (Non Performing)	५१३,९६०.८२	३,५३८,८६३.२५	-	४,०५२,८२४.०७	४,०५२,८२४.०७	४,०५२,८२४.०७	४,०५२,८२४.०७	४,०५२,८२४.०७	४,०५२,८२४.०७	
-	२.१ पुनरसंरचना/पुनर्तालिकीकरण	-	-	-	-	-	-	-	-	-	
-	२.२ कमसल	२२०,०००.००	३८९,३३२.९७	-	६०९,३३२.९७	६०९,३३२.९७	६०९,३३२.९७	६०९,३३२.९७	६०९,३३२.९७	६०९,३३२.९७	
-	२.३ शांकास्पद	२३१,०००.००	१६३,५३९.२६	-	३९४,५३९.२६	३९४,५३९.२६	३९४,५३९.२६	३९४,५३९.२६	३९४,५३९.२६	३९४,५३९.२६	
३९४,०५९.०१	२.४ खराब	६२,९६०.८२	२,९८५,६९१.०२	-	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	
२,४२१,५१५,१९६.८२	कूल कर्जा	१८४,९०७,८१७.६४	३,३११,४९५,९६३.०३	-	३,४९६,४०३,७९३.६७	३,४९६,४०३,७९३.६७	३,४९६,४०३,७९३.६७	३,४९६,४०३,७९३.६७	३,४९६,४०३,७९३.६७	३,४९६,४०३,७९३.६७	
२५,६९६,२११.३७	कर्जा नोक्सानी ब्यबस्था	१,८४३,९६३.६८	३३,१०८,५२९.३६	-	३४,९५२,४९३.०४	३४,९५२,४९३.०४	३४,९५२,४९३.०४	३४,९५२,४९३.०४	३४,९५२,४९३.०४	३४,९५२,४९३.०४	
-	३.१ असल	-	-	-	-	-	-	-	-	-	
-	३.२ पुनरसंरचना/पुनर्तालिकीकरण	-	-	-	-	-	-	-	-	-	
-	३.३ कमसल	५५,०००.००	९७,४०९.००	-	१५२,४०९.००	१५२,४०९.००	१५२,४०९.००	१५२,४०९.००	१५२,४०९.००	१५२,४०९.००	
-	३.४ शांकास्पद	११५,५००.००	८१,७७१.००	-	१९७,२७१.००	१९७,२७१.००	१९७,२७१.००	१९७,२७१.००	१९७,२७१.००	१९७,२७१.००	
३९४,०५९.०१	३.५ खराब	६२,९६०.८२	२,९८५,६९१.०२	-	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	३,०४८,६५१.८४	
२६,०९०,२७०.३८	कूल ब्यबस्था	२,०७७,३९१.५७	३६,२७३,४०३.३८	-	३८,३५०,८०२.९५	३८,३५०,८०२.९५	३८,३५०,८०२.९५	३८,३५०,८०२.९५	३८,३५०,८०२.९५	३८,३५०,८०२.९५	
१८,२९३,५६६.४६	गत वर्ष सम्मको ब्यबस्था	८७३,७८८.६४	२४,८२२,४२१.७३	-	२५,६९६,२११.३७	२५,६९६,२११.३७	२५,६९६,२११.३७	२५,६९६,२११.३७	२५,६९६,२११.३७	२५,६९६,२११.३७	
-	४.१ असल	-	-	-	-	-	-	-	-	-	
१०,०८३.९३	४.२ पुनरसंरचना/पुनर्तालिकीकरण	-	-	-	-	-	-	-	-	-	
-	४.३ कमसल	-	-	-	-	-	-	-	-	-	
-	४.४ शांकास्पद	-	-	-	-	-	-	-	-	-	
२००,०००.००	४.५ खराब	-	३९४,०५९.०१	-	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	
१८,४२३,६५०.३९	गत वर्ष सम्मको कूल ब्यबस्था	८७३,७८८.६४	२५,२१६,४८१.७४	-	२६,०९०,२७०.३८	२६,०९०,२७०.३८	२६,०९०,२७०.३८	२६,०९०,२७०.३८	२६,०९०,२७०.३८	२६,०९०,२७०.३८	
१०,०८३.९३	गत वर्षको ब्यबस्थाबाट फिर्ता	-	३९४,०५९.०१	-	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	३९४,०५९.०१	
७,६७६,७०३.९२	यस वर्षको थप ब्यबस्था	१,२०३,६१०.९२	११,४४०,९८०.६६	-	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	
७,६६६,६९९.९७	यस वर्षको खूद थपघट	१,२०३,६१०.९२	११,४४०,९८०.६६	-	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	१२,६४४,५९१.५८	
२,३९५,४२४,९२६.४४	खूद कर्जा (क+ख)	१८२,८३०,४१७.८७	३,२७५,२२२,५०३.६५	-	३,४५८,०५२,९२१.५२	३,४५८,०५२,९२१.५२	३,४५८,०५२,९२१.५२	३,४५८,०५२,९२१.५२	३,४५८,०५२,९२१.५२	३,४५८,०५२,९२१.५२	

अनुसूची - ४.१३(क)

**कर्जा सापट तथा बिल्स खरिदको सुरक्षण**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रू.	सि.नं.	विवरण	यस वर्ष रू.
२,४२१,५१५,१९६।८२	(क)	<b>सुरक्षित</b>	३,४९६,४०३,७९३।४७
२,२९३,०३८,०३५।०३		१. चल/अचल सम्पत्तिको सुरक्षणमा	३,२७८,१५३,७३७।७१
-		२. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको जमानतमा	१०,०००,०००।००
-		३. सरकारी जमानतमा	-
-		४. अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकको जमानतमा	-
-		५. निर्यात कागजात (Export Document) को सुरक्षणमा	-
४१,१३२,०९५।४६		६. मुद्दती रसीदको सुरक्षणमा	३३,३४२,२३८।३२
४१,१३२,०९५।४६		(क) संस्थाको आफ्नै मुद्दती रसीदको सुरक्षण	३३,३४२,२३८।३२
-		(ख) अन्य इजाजतपत्रप्राप्त संस्थाको मुद्दती रसीदको सुरक्षण	-
-		७. सरकारी ऋणपत्रको सुरक्षणमा	-
-		८. काउण्टर जमानतमा	-
-		९. व्यक्तिगत जमानतमा	-
८७,३४५,०६६।३३		१०. अन्य सुरक्षणमा	१७४,९०७,८१७।४४
८७,३४५,०६६।३३		सामूहिक जमानतमा	१७४,९०७,८१७।४४
-	(ख)	<b>असुरक्षित</b>	-
२,४२१,५१५,१९६।८२		<b>जम्मा</b>	३,४९६,४०३,७९३।४७

अनुसूची - ४.१४

**स्थिर सम्पत्ति**  
**(२०७१ आषाढ मसान्त)**

गत वर्ष रू.	सि.नं.	विवरण	सम्पत्ति					यस वर्ष रू.
			भवन	परिवहन साधन	मेशिनरी	कार्यालय सामान	अन्य	
	१	<b>परल मोल</b>						
२७,१५२,४७९।०५	क	गत वर्षको मौज्दात	-	७,०२४,३०८।०१	१३,०९८,२६३।८४	२४,७४५,११४।७४	४०,२५०।००	४४,९०७,९३५।५९
१७,७५५,४५६।५४	ख	यस वर्ष थप	-	४,८२८,८४८।००	३०१,७६६।५०	५,२११,४७६।०२	६५,२५०।००	१०,४०७,३४०।५२
-	ग	यस वर्ष पुनर्मूल्याङ्कन/पुनर्लेखन	-	-	-	-	-	-
-	घ	यस वर्षको बिक्री	-	१,८३३,१२०।००	४,२९४।००	१,५१८,२४७।००	४०,२५०।००	३,३९५,९११।००
-	ङ	यस वर्षको अपलेखन	-	-	-	-	-	-
४४,९०७,९३५।५९		<b>कुल (क+ख+ग+घ+ङ) परलमोल</b>	-	१०,०२०,०३६।०१	१३,३९५,७३३।३४	२८,४३३,३९३।७६	६५,२५०।००	५१,९१९,३६५।११
	२	<b>हास कट्टी</b>						
१३,०४५,०१५।१८	क	गत वर्ष सम्मको	-	३,६६०,०७९।९९	३,९१९,५०७।४९	११,७५०,७५८।७२	२०,९४३।८५	१९,३५१,२९०।०५
६,३०६,२७४।८७	ख	यस वर्षको	-	१,४८६,३८९।८७	१,३९१,९०१।४१	४,२४२,४५६।५८	६,१५८।३३	७,१२६,९०६।२९
-	ग	हासकट्टी पुनर्मूल्यांकन/पुनर्लेखन	-	-	-	-	-	-
-	घ	हासकट्टी रकम समायोजन/फिर्ता	-	१,१०७,१५८।३६	२,६७३।९७	१,१५३,९३६।०१	२३,८३९।८०	२,२७६,६०८।१४
१९,३५१,२९०।०५		<b>कुल हास कट्टी</b>	-	४,०३९,३९१।५०	५,३०८,७३३।९३	१४,८६६,२७९।२९	३,२६७।४८	२४,१९०,५८८।२०
२५,५५६,६४५।५४	३	<b>बुक भ्यालु (WDV*) (१-२)</b>	-	५,९८०,७२४।५१	८,०८७,०००।४१	१३,५९९,०६४।४७	६१,९८७।५२	२७,७२९,७७६।९१
-	४	जरगा	-	-	-	-	-	-
-	५	पूँजीगत निर्माण (पूँजीकरण गरिनु पर्ने)	-	-	-	-	-	-
२१,४२२,७२४।३६	६	<b>लीजहोल्ड सम्पत्ति</b>	-	-	-	-	-	२०,२३२,६०४।६६
४६,९७९,३६९।९०		<b>जम्मा (३+४+५+६)</b>	-	५,९८०,७२४।५१	८,०८७,०००।४१	१३,५९९,०६४।४७	६१,९८७।५२	४७,९६९,३८१।५७

अनुसूची - ४.१५

गैर बैकिङ सम्पत्तिको विवरण  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु	ऋणी वा पार्टीको नाम ठेगाना	गैर बैकिङ सम्पत्ति सकार गरेको मिति	कुल गैर बैकिङ सम्पत्ति रकम रु	नोक्सानी व्यवस्था		खुद गैर बैकिङ सम्पत्ति रु
				प्रतिशत	रकम रु	
-			-	-	-	-
-			-	-	-	-
-			-	-	-	-
-			-	-	-	-
-	जम्मा रु		-	-	-	-

अनुसूची - ४.१६

अन्य सम्पत्ति  
(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
१,२२६,८११।७४	१.	मसलन्द मौज्दात	१,५०५,०४३।९७
-	२.	लगानीमा असूल गर्न बाँकी आम्दानी	६३,०००।००
६,११५,०३२।०२	३.	कर्जामा असूल गर्न बाँकी ब्याज	८,८१६,४७३।२८
(६,११५,०३२।०२)		न्युन ब्याज मूलतवी रकम	-८,८१६,४७३।२८
-	४.	असूल गर्न बाँकी कमिशन	३९९,४७१।२४
७,२५३,०८९।९९	५.	सण्डी डेटर्स	९७८,३०८।३४
-	६.	कर्मचारी सापटी र पेशकी	-
४,३३५,६६५।७८	७.	अग्रिम भुक्तानी	४,३६३,२९७।२५
-	८.	मार्गस्थ नगद	-
-	९.	मार्गस्थ अन्य (चेक समेत)	-
-	१०.	बिना सूचना ड्राफ्टको भुक्तानी	-
२९७,१५०।४०	११.	अपलेखन हुन बाँकी खर्च	-
-	१२.	शाखा मिलान हिसाब	-
१४५,०८०।७६	१३.	स्थगन कर सम्पत्ति	३,१४३,११८।५७
४०६,८११।६६	१४.	अन्य	२,०३६,३७२।००
६८,०००।००		धरौटी	६८,०००।००
३३८,८११।६६		बाँकी सफ्टवेयर	१,९६८,३७२।००
१३,६६४,६१०।३३		जम्मा	१२,४८८,६११।३७

अनुसूची - ४.१६ (क)

### अन्य सम्पत्ति (थप बिबरण)

(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि. नं.	विवरण	यस वर्ष रु.			
			१ वर्षसम्म	१ वर्षदेखि माथि ३ वर्षसम्म	३ वर्ष भन्दा माथि	जम्मा
४,७९५,१४४।८८	१.	कर्जामा असूल गर्न बाँकी ब्याज	८,०१२,९२२।९३	८०३,५५०।३५	-	८,८१६,४७३।२८
-	२.	बिना सूचना ड्राफ्टको भुक्तानी	-	-	-	-
-	३.	शाखा मिलान हिसाब	-	-	-	-
-	४.	स्वदेशी तथा विदेशी एजेन्सी हिसाब	-	-	-	-
		<b>जम्मा</b>				

अनुसूची - ४.१७

### सम्भावित दायित्वहरू

(२०७१ आषाढ मसान्त)

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	१.	संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको	-
-	२.	प्रतितपत्रहरू (पूरा रकम)	-
-		क. ६ महिना भन्दा कम अवधिको	-
-		ख. ६ महिना भन्दा बढी अवधिको	-
-	३.	पुनः डिस्काउण्ट गरिएका बिलहरू	-
२५,४७०,०००।००	४.	म्याद नाघि नसकेको ग्यारेन्टी/बण्ड	१२,७५०,०००।००
१५०,०००।००		क. बिड बण्ड	६५०,०००।००
२५,३२०,०००।००		ख. परफरमेन्स बण्ड	१२,१००,०००।००
-		ग. अन्य ग्यारेन्टी / बण्ड	-
-	५.	चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी	-
-	६.	फरवार्ड एक्स्चेञ्ज कन्ट्राक्टको बाँकी दायित्वहरू	-
-	७.	कलेक्सनमा रहेका बिलहरू	-
-	८.	मञ्जुरी तथा समर्थन (Acceptance & Endorsement)	-
-	९.	प्रत्याभूति प्रतिबद्धता (Underwriting Commitment)	-
-	१०.	अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrevocable Loan Commitment)	१९०,७२३,०००।००
-	११.	अन्तराष्ट्रिय श्रेणीकृत बैंकको काउण्टर ग्यारेन्टीमा दिएको ग्यारेन्टी	-
-	१२.	अग्रिम भुक्तानी ग्यारेन्टी (Advance Payment Guarantee)	-
-	१३.	कर्जा प्रवाहको लागि वित्तीय जमानत (Financial Guarantee)	-
-	१४.	आयकर बापत सम्भावित दायित्व (Contingent Liabilities on Income Tax)	-
-	१५.	.....	-
२५,४७०,०००।००		<b>जम्मा</b>	२०३,४७३,०००।००

**ब्याज आम्दानी**

मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
३२५,२१५,११२।६५	क.	कर्जा सापट र अधिविकर्षमा	४३३,०३९,१६२।०४
२२२,६८४,३५४।०७		१. कर्जा सापट	२९६,१०२,०६५।६३
१०२,५३०,७५८।५८		२. अधिविकर्ष	१३६,९३७,०९६।४१
-	ख.	लगानीमा	५२३,५००।००
-		१. नेपाल सरकारको ऋणपत्र	-
-		क) ट्रेजरी विल्स	-
-		ख) विकास ऋणपत्र	-
-		ग) राष्ट्रिय बचतपत्र	-
-		२. विदेशी ऋणपत्र	-
-		क) .....	-
-		ख) .....	-
-		३. नेपाल राष्ट्र बैंकको ऋणपत्र	५२३,५००।००
-		४. डिभेन्चर तथा बण्ड	-
-		क) बैंक/वित्तीय संस्थाहरु	-
-		ख) अन्य संस्थाहरु	-
-		५. अन्तर बैंक लगानीमा ब्याज	-
-		क) बैंक/वित्तीय संस्थाहरु	-
-		ख) अन्य संस्थाहरु	-
-	ग.	एजेन्सी मौज्दातमा	-
-		१. स्वदेशी बैंक/वित्तीय संस्थाहरु	-
-		२. विदेशी बैंकहरु	-
२०,९९८,५८०।२०	घ.	माग तथा अल्पसूचनामा प्राप्त हुने मौज्दातमा	३१,४६०,३६७।१९
२०,९९८,५८०।२०		१) स्वदेशी बैंक/वित्तीय संस्थाहरु	३१,४६०,३६७।१९
-		२) विदेशी बैंकहरु	-
३७,५६९।४४	ड.	अन्यमा	७५,५९१।१४
-		१. सर्टिफिकेट अफ डिपोजिट	-
-		२. अन्तर बैंक/वित्तीय संस्था कर्जा	-
३७,५६९।४४		३. अन्य	७५,५९१।१४
३४६,२५१,२६२।२९		जम्मा	४६५,०९८,६२०।३७

अनुसूची - ४.१५

**ब्याज खर्च**

मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.		विवरण	यस वर्ष रु.
२०२,१२७,३३७।१२	क.	निक्षेप दायित्वमा	२४४,०१६,९९८।६५
७७,०६८,२६४।०९	१.	मुद्दती निक्षेप	९०,९६३,२९२।०४
७७,०६८,२६४।०९	१.१	स्वदेशी मुद्रा	९०,९६३,२९२।०४
-	१.२	विदेशी मुद्रा	-
१०५,६९७,५१२।०२	२.	बचत निक्षेप	१२८,५६५,५७२।२७
१०५,६९७,५१२।०२	२.१	स्वदेशी मुद्रा	१२८,५६५,५७२।२७
-	२.२	विदेशी मुद्रा	-
१९,३६१,५६१।०१	३.	माणिको बखत तिर्नु पर्ने निक्षेप	२४,४८८,१३४।३४
१९,३६१,५६१।०१	३.१	स्वदेशी मुद्रा	२४,४८८,१३४।३४
-	३.२	विदेशी मुद्रा	-
-	४.	सर्टिफिकेट अफ डिपोजिटस्	-
२३,०१५।००	ख.	कर्जा सापटमा	६५०,९५८।५३
-	१.	ऋणपत्र तथा बण्ड	-
-	२.	नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	-
-	३.	अन्तर बैंक/वित्तीय संस्था कर्जा	-
२३,०१५।००	४.	अन्य संगठित संस्था	६५०,९५८।५३
-	५.	अन्य कर्जा	-
-	ग.	अन्यमा	-
-	१.	स्वदेशी मुद्रा	-
-	२.	विदेशी मुद्रा	-
२०२,१५०,३५२।१२		<b>जम्मा</b>	२४४,६६७,९५७।१८

अनुसूची - ४.२०

**कमीशन तथा डिस्काउण्ट**  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	क.	बिल्ल खरिद तथा डिस्काउन्ट	-
-	१.	स्वदेशी	-
-	२.	विदेशी	-
४,६६७,३५७।९५	ख.	कमिशन	६,१४५,८००।११
-	१.	प्रतितपत्र	-
३४९,५००।००	२.	जमानतपत्र	२२५,०३७।५०
-	३.	कलेक्सन फी	-
४,२७६,७६२।८१	४.	रेमिटेन्स फी	५,८७९,६७०।५१
-	५.	क्रेडिट कार्ड	-
४१,०९५।१४	६.	शेयर प्रत्याभूति/निष्काशन	४१,०९२।१०
-	७.	सरकारी कारोबार वापत	-
-	८.	इ.प्रा. कमिशन वापत	-
-	९.	बट्टा आम्दानी	-
३,०००।००	ग.	अन्य	-
४,६७०,३५७।९५		जम्मा	६,१४५,८००।११

अनुसूची -४.२१

**अन्य सञ्चालन आम्दानी**  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	१.	सेफ डिपोजिट भल्टको भाडा	-
-	२.	क्रेडिट कार्ड निष्काशन तथा नविकरण	-
९७,५१५।००	३.	ATM कार्ड निष्काशन तथा नविकरण	२५७,८५०।००
-	४.	टेलेक्स/टीटी	-
२०,८५५,६९९।८५	५.	सेवा शुल्क	२९,०४१,७१४।९०
३,०८२,१७२।५०	६.	नविकरण शुल्क	५,०४१,२६२।५०
६,६१२,९९३।७७	७.	अन्य	९,०७७,०३८।५८
३०,६४८,३८१।१२		जम्मा	४३,४१७,८६५।९८

अनुसूची - ४.२२

**सटही घटबढ आम्दानी नोक्सान**  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	(क)	बिनिमय दरमा भएको फरकबाट	-
४२१००	(ख)	विदेशी मुद्रा कारोबारबाट (बट्टा बाहेक)	७९१२०
४२१००		<b>जम्मा आम्दानी/(नोक्सान)</b>	७९१२०

अनुसूची - ४.२३

**कर्मचारी खर्च**  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
२०,८५६,३८०।६६	१.	तलब	२९,२१२,१६५।००
६,३८५,६५१।७६	२.	भत्ता	८,९३७,६१५।३५
१,३१२,५२५।१६	३.	संचय कोषमा थप	२,०६८,२७१।१०
९४,६४५।००	४.	तालिम खर्च	१,०८९,६८६।४५
१,०३०,०००।००	५.	पोशाक	७३६,०००।००
-	६.	औषधोपचार	-
२१३,९४९।२२	७.	बीमा	३५७,०३४।९९
४०२,४७५।००	८.	पेन्सन तथा उपदान व्यवस्था	१,९६८,३८४।००
१,५९३,९१०।१०	९.	अन्य	२,१४८,३३३।२४
१,२९२,२५४।६१	क.	विदा व्यवस्था	१,६३९,४३१।७७
३०१,६५५।४९	ख.	अन्य	५०८,९०१।४७
३१,८८९,५३६।९०	ग.	<b>जम्मा</b>	४६,५१७,४९०।१३

अन्य सञ्चालन खर्च  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
७,१९०,१८१।००	१.	घर भाडा	८,१०२,९४१।००
१,१३७,०७१।१८	२.	बत्ती बिजुली र पानी	१,४६७,०२८।३२
१,४३५,६२४।४५	३.	मर्मत तथा सम्भार	१,३२१,०४८।१०
-		क. भवन	-
५०७,७३०।००		ख. सवारी साधन	४६१,३३४।५०
९२७,८९४।४५		ग. अन्य	८५९,७१३।६०
१,१०६,१९८।९२	४.	बीमा	१,६२७,७६१।०३
२,९९७,५३६।९७	५.	पोष्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	२,८७४,७८१।८१
-	६.	कार्यालय उपकरण फर्निचर र सम्भार	२८८,४९९।२०
१,५३६,३२९।००	७.	भ्रमण भत्ता र खर्च	१,२०३,४४२।००
२,०९३,७७२।४३	८.	मसलन्द र छुपाई	२,१९८,८९१।७०
११२,२८८।००	९.	पत्रपत्रिका तथा पुस्तक	८०,४२२।००
१,८६९,१३६।०९	१०.	विज्ञापन	१,३१०,२६४।५०
९४,३४६।००	११.	कानूनी खर्च	३४,०००।००
१३७,७३३।००	१२.	चन्दा	२०६,७६६।००
७०४,८५९।००	१३.	सञ्चालक समिति सम्बन्धी खर्च	९७१,९८८।००
४४७,०००।००		क. बैठक भत्ता	६९६,०००।००
२५७,८५९।००		ख. अन्य खर्च	२७५,९८८।००
७२४,८१०।५०	१४.	साधारण सभा सम्बन्धी खर्च	२७९,०९८।००
९१६,२७०।००	१५.	लेखापरीक्षण सम्बन्धी खर्च	६०३,९५०।००
३५०,३००।००		क. लेखापरीक्षण शूलक	३५०,३००।००
५६५,९७०।००		ख. अन्य खर्च	२५३,६५०।००
-	१६.	रकम स्थानान्तरण कमिशन	-
६,३०६,२७४।८७	१७.	स्थीर सम्पत्तिमा हास कट्टी	७,१२६,९०६।२९
-	१८.	पुर्व संचालन खर्च अपलेखन	-
३८८,५७५।२०	१९.	शेयर निष्काशन खर्च	१,०५२,०६७।१०
१,१००,५२०।६६	२०.	प्राविधिक सेवा सोधभर्ना	१,०२६,९४९।९७
६०६,२४१।१५	२१.	मनोरञ्जन खर्च	५७९,२१३।६०
३,७५२,४०६।०१	२२.	अपलेखन खर्च	५,१६९,१९५।२५
४,३३९,८००।००	२३.	सुरक्षा खर्च	५,८१३,८९९।००
-	२४.	कर्जा सुरक्षण प्रिमियम	-
-	२५.	कमिशन र डिस्काउण्ट	-
५,३००,८६२।३६	२६.	अन्य	६,८६७,४१५।५१
१,००३,८६०।२१		क. अफिस खर्च	५४४,५१०।००
७३१,०३८।००		ख. वार्षिक शूलक	१,४८७,७२४।५०
८४२,३३८।००		ग. निक्षेप सुरक्षण प्रिमियम	२,२३७,४०२।००
२,१३३,५९३।१५		घ. इन्धन खर्च	२,१३६,९९६।१४
५९०,०३३।००		ड. विविध खर्च	४६०,७८२।४७
४३,८५०,८३६।७९		जम्मा	५०,२०६,५२८।३८

अनुसूची ४.२५

### सम्भावित नोक्सानी व्यवस्था

मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
७,६७६,७०३।९२	१	कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धि	१२,६५४,५९१।५८
-	२	लगानी नोक्सानी व्यवस्थामा भएको वृद्धि	-
-	३	गैर बैकिङ्ग सम्पत्ति व्यवस्था	-
-	४	अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-
७,६७६,७०३।९२		<b>जम्मा</b>	१२,६५४,५९१।५८

अनुसूची ४.२६

### गैर सञ्चालन आम्दानी/नोक्सान

मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
-	१.	लगानी बिक्रीबाट आम्दानी/(नोक्सान)	-
-	२.	सम्पत्ति बिक्रीबाट आम्दानी/(नोक्सान)	२३२,१९७।६५
-	३.	लाभांश	९,८०४।००
-	४.	नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत	-
-	क.	तोकिएको शाखाहरुको नोक्सान वापत क्षतिपुर्ति	-
-	ख.	व्याज क्षतिपुर्ति	-
-	ग.	सटही काउण्टर	-
-	५	अन्य	-
-		<b>खुद गैर संचालन आम्दानी/(नोक्सान)</b>	२४२,००१।६५

अनुसूची ४.२७

### सम्भावित नोक्सान व्यवस्थाबाट फिर्ता

मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रु.	सि.नं.	विवरण	यस वर्ष रु.
१०,०८३।९५	१.	कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता	३९४,०५९।०१
-	२.	गैर बैकिङ्ग सम्पत्ति नोक्सानी व्यवस्थाबाट फिर्ता	-
-	३.	लगानी व्यवस्थाबाट फिर्ता	-
-	४.	अन्य सम्पत्तिको गरिएको व्यवस्थाबाट फिर्ता	-
१०,०८३।९५		<b>जम्मा</b>	३९४,०५९।०१

अनुसूची ४.२८

**असामान्य कारोबारहरूबाट भएको आम्दानी/खर्च**  
 मिति २०७० श्रावण १ देखि २०७१ आषाढ ३२ सम्म

गत वर्ष रकम रु	सि.नं.	विवरण	यस वर्ष रकम रु
-	१	अपलेखन भएको कर्जाको असुली	-
-	२	स्वेच्छिक अवकाश खर्च	-
-	३	असुली हुन नसक्ने कर्जाको अपलेखन (४.२८क)	-
-	४	अन्य खर्च / आम्दानी	-
-	५	.....	-
-		जम्मा रु	-

अनुसूची ४.२८ क

**अपलेखित कर्जाको विवरण**  
 आर्थिक वर्ष २०७०/०७१

क्र.स.	कर्जा प्रकार	अपलेखन गरिएको रकम	धितोको प्रकार तथा रकम	धितो मूल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी/तह	कर्जा असुलीका लागि भए गरेका प्रयास	कैफियत
१.	चालु पूँजी कर्जा	-	-	-	-	-	-
२.	परियोजना कर्जा	-	-	-	-	-	-
३.	स्थिर पूँजी कर्जा	-	-	-	-	-	-
४.	व्यक्तिगत कर्जा	-	-	-	-	-	-
५.	अन्य कर्जा	-	-	-	-	-	-
	कुल कर्जा	-	-	-	-	-	-

नोट : यस आर्थिक वर्षभरिमा कुनै पनि कर्जा अपलेखन गरिएको छैन ।

अनुसूची ४.२९

**सञ्चालक/कार्यकारी प्रमुख/संस्थापक/कर्मचारी तथा शेयर होल्डरहरूलाई भएको कर्जा सापट विवरण**  
 २०७१ आषाढ मसान्त

खरिद तथा डिस्काउन्ट गरिएका विलहरू र कर्जा, सापट तथा अधिविकर्षमा प्रवाहित कुल रकम मध्ये सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयरहाल्डरहरू र निजहरूको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा मैनेजिङ एजेन्ट भएको कुनै संस्था वा कम्पनीलाई भएको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/सञ्चालक/कार्यकारी प्रमुखको नाम	गत वर्ष सम्मको बाँकी		यस वर्षको असुली		यस वर्ष थप वितरीत कर्जा	आषाढ मसान्त सम्म बाँकी	
	सावाँ	ब्याज	सावाँ	ब्याज		सावाँ	ब्याज
(क) सञ्चालक	-	-	-	-	-	-	-
१.							
२.							
(ख) कार्यकारी प्रमुख	-	-	-	-	-	-	-
१.							
२.							
(ग) संस्थापक	-	-	-	-	-	-	-
१.							
२.							
(घ) कर्मचारी	-	-	-	-	-	-	-
१.							
२.							
(ङ) शेयरधनीहरू	-	-	-	-	-	-	-
१.							
२.							

नोट : यस आर्थिक वर्षको अन्त्यसम्म उपरोक्त अनुसारको कुनै पनि शीर्षकमा कर्जा लगानी गरिएको छैन ।

अनुसूची ४.३०

**पूँजीकोष तालिका**  
**२०७१ आषाढ मसान्त**

रु. हजारमा

गत वर्ष	सि.नं.	विवरण	यस वर्ष
३१६,८१३।८६	(क)	<b>प्राथमिक पूँजी</b>	५२३,६९७।६८
२२०,०००।००		१. चुक्ता पूँजी	३७४,०००।००
४४,०००।००		२. प्रस्तावित वोनस शेयर	७४,८००।००
-		३. शेयर प्रिमियम	१०,५०४।२६
-		४. फिर्ता नहुने अग्राधिकार शेयर	-
३६,५१७।४९		५. साधारण जगेडा कोष	५७,३६४।०८
२,२३४।७५		६. सञ्चित नाफा/(नोक्सान)	३,८८६।२२
-		७. वासलातमा देखाइएको चालू आ. व. को नाफा/नोक्सान हिसावको रकम	-
-		८. पूँजी फिर्ता जगेडा कोष	-
-		९. पूँजी समायोजन कोष	-
१४,५५२।५०		१०. कल्स इन एडभान्स	-
१४५।०८		११. अन्य स्वतन्त्र कोषहरू	३,१४३।१२
		<b>घटाउने :</b>	
-	-	ख्याति (Goodwill) वापतको रकम	-
-	-	सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम	-
-	-	वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	-
(६३५।९६)	-	अवास्तविक सम्पत्ति (Fictitious Assets)	-
-	-	यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम	-
-	-	सीमाभन्दा बढी आवास भवन निर्माण तथा जग्गा विकासमा लगानी गरेको रकम	-
-	-	तोकिएको समयभित्र विक्री वितरण गर्न नसकेको शेयर प्रत्याभूति	-
-	-	प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेका व्यक्ति तथा समूहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू	-
२५,६९६।२१	(ख)	<b>पूरक पूँजी</b>	३४,९५२।४७
२४,१९६।२१		१. असल कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्था	३४,९५२।४७
१,५००।००		२. अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	-
-		३. हाईब्रिड पूँजी उपकरणहरू	-
-		४. सुरक्षण नराखिएको सहायक आवधिक ऋण	-
-		५. सटही समिकरण कोष	-
-		६. सम्पत्ति पुनर्मुल्याङ्कन कोष	-
-		७. लगानी समायोजन कोष	-
३४२,५१०।०७	(ग)	<b>जम्मा पूँजीकोष (क+ख)</b>	५५८,६५०।१४
	(घ)	<b>जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नु पर्ने न्युनतम पूँजीकोष</b>	
३१०,६३०।७६		पूँजीकोष (११.०० प्रतिशत)	४४५,५७५।७४
१५५,३१५।३८		प्राथमिक पूँजी (५.५० प्रतिशत)	२२२,७८७।८७
३१,८७९।३१		पूँजीकोष (अधिक/न्युन) २.७९ प्रतिशतले अधिक	११३,०७४।४०
१६१,४९८।४८		प्राथमिक पूँजी (अधिक/न्युन) ७.४३ प्रतिशतले अधिक	३००,९०९।८१

**जोखिम भारित सम्पत्ति विवरण तालिका**  
**२०७१ आषाढ मसान्त**

गत वर्ष		विवरण	भार	यस वर्ष	
रकम	जोखिम भारित सम्पत्ति			रकम	जोखिम भारित सम्पत्ति
<b>(क) वासलात बमोजिमको सम्पत्ति (On-Balance-sheet Assets)</b>					
१०३,१५३,०४०.६८	-	- नगद मौज्जात	०%	१२७,८८३,९३०.००	-
-	-	- सून (विनिमय योग्य)	०%	-	-
१६८,८६९,१२०.१८	-	- नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	०%	२१९,१८८,४०९.६७	-
-	-	- नेपाल सरकारको ऋणपत्रमा गरेको लगानी	०%	३०,०००,०००.००	-
-	-	- नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरेको लगानी	०%	-	-
४१,१३२,०९५.४६	-	- आफ्नै मूद्दी रसिदको धितोमा पूर्ण सुरक्षित हुनेगरी प्रदान गरेको मूद्दी रसिद धितो कर्जा	०%	३३,३४२,२३८.३२	-
-	-	- सरकारी ऋणपत्रको धितोमा पूर्ण सुरक्षित हुनेगरी प्रदान गरेको कर्जा	०%	-	-
-	-	- बचत पत्रको पाउनु पर्ने ब्याज रकम (Accrued Interest)	०%	-	-
३३,७९,८००	-	- विपन्न वर्ग कर्जा अन्तर्गत गणना हुने यूवा तथा साना व्यवसायी स्वरोजगार कोषमा "ख" र "ग" वर्गका इजाजतपत्रप्राप्त संस्थाले जम्मा गरेको रकम	०%	३३,७९,८००	-
३२,१०७,३२९.१३	६,४२१,४६५.८३	- विदेशी बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जातरमूद्दी रसिदको दावी (Claims)	२०%	६,५५९,३७७.७२	१,२११,८७५.१४
-	-	- अन्य बैंक तथा वित्तीय संस्थाहरूको मूद्दी रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको मूद्दी रसिद धितो कर्जा	२०%	-	-
-	-	- विदेशी बैंकहरूमा रहेको मौज्जात	२०%	-	-
६३०,११७,०९६.३९	१२६,०२३,४१९.२८	- मागेको बखत प्राप्त हुने रकम -Money at Call)	२०%	७०९,३५९,०७०.६९	१४१,८७१,८१४.१२
-	-	- अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) इजाजतपत्रप्राप्त संस्थाको ग्यारेण्टीमा गएको कर्जा	२०%	-	-
-	-	- अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) बैंकमा गरेको अन्य लगानी	२०%	-	-
-	-	- अन्तर बैंक सापटी	२०%	-	-
-	-	- शेयर, डिबेन्चर एवं बण्डमा भएको लगानी	१००%	८९९,३४०.००	८९९,३४०.००
-	-	- अन्य लगानीहरू	१००%	-	-
२,३८०,३४९,३०३.३६	२,३८०,३४९,३०३.३६	- कर्जा, सापट तथा विल्स खरीद/डिस्काउण्ट समेत (कूल रकम)	१००%	३,४६३,०२७,७५.७५	३,४६३,०२७,७५.७५
४६,९७९,३६९.१०	४६,९७९,३६९.१०	- स्थिर सम्पत्तिहरू	१००%	४७,९६९,३८१.५७	४७,९६९,३८१.५७
-	-	- पाउनुपर्ने अन्य खुद ब्याज रकम	१००%	६३,०००.००	६३,०००.००
१३,०२८,६४८.२७	१३,०२८,६४८.२७	- अन्य सबै सम्पत्तिहरू (खुद अग्रिम कर दाखिला बाहेक)	१००%	१२,४२५,६११.३७	१२,४२५,६११.३७
-	-	- सीमा नाघेको रियल स्टेट/आवासीय घर कर्जा	१५०%	-	-
३,४१५,७६९,८०२.१७	२,५७२,८०२,२०६.६४	<b>(क) जम्मा</b>		४,६५०,७४३,९१४.४१	३,६६७,५६०,७७१.७६
<b>(ख) वासलात बाहिरका कारोवारहरू (Off-Balance Sheet Items)</b>					
-	-	- विल्स कलेक्सन	०%	-	-
-	-	- अग्रिम विदेशी विनिमय सम्झौता	१०%	-	-
-	-	- ६ महिना भन्दा कम अवधिको प्रतित पत्र (पुरै रकम)	२०%	-	-
-	-	- अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) विदेशी इजाजतपत्रप्राप्त संस्थाको काउण्टर ग्यारेण्टीमा जारी गरेको ग्यारेण्टी	२०%	-	-
-	-	- ६ महिना भन्दा बढी अवधिको प्रतित पत्र (पुरै रकम)	५०%	-	-
२५,४७०,०००.००	१२,७३५,०००.००	- विडवण्ड, परफरमेन्स वण्ड र प्रत्याभुति (Underwriting) सम्बन्धी प्रतिबद्धता	५०%	१२,७५०,०००.००	६,३७५,०००.००
-	-	- पुनः खरिद गर्ने शर्तमा विक्री गरेको कर्जा	५०%	-	-
-	-	- अग्रिम भूक्तानी ग्यारेण्टी (Advance Payment Guarantee)	१००%	-	-
-	-	- वित्तीय तथा अन्य जमानत (Financial Guarantee)	१००%	-	-
१७०,०६३,४१५.७०	१७०,०६३,४१५.७०	- अपरिवर्त्य कर्जा प्रतिबद्धता -Irrevocable Loan Commitment )	१००%	१९०,७२३,०००.००	१९०,७२३,०००.००
-	-	- आयकर बापत सम्भावित दायित्व	१००%	-	-
-	-	- Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू	१००%	-	-
-	-	- पुनः डिस्काउन्ट गरिएका विलहरू	१००%	-	-
-	-	- चुक्ता वा भूक्तान हुन बाँकी शेयर लगानी	१००%	-	-
-	-	- भूक्तानीका लागि दावी परेको जमानत (Unpaid Guarantee Claims)	२००%	-	-
-	-	- संस्थाउपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको सम्भावित दायित्वहरू	२००%	-	-
१९५,५३३,४१५.७०	१८२,७९८,४१५.७०	<b>(ख) जम्मा</b>		२०३,४७३,०००.००	१९७,०९८,०००.००
६८,३१५,३९६.०४	६८,३१५,३९६.०४	<b>(ग) सञ्चालन जोखिम वापत कायम गर्नुपर्ने रकम</b>	१००%	१८६,०२९,७५६.५८	१८६,०२९,७५६.५८
३,६७९,६९८,६९३.९२	२,८२३,९९६,०९८.३८	<b>कूल जोखिम भारित सम्पत्तिको जम्मा (क+ख+ग)</b>		५,०४०,२४६,६७०.९९	४,०५०,६८८,५३६.३३

अनुसूची ४.३१

**प्रमुख सूचकाङ्क**  
**कम्तीमा विगत ५ वर्षको परिसूचकहरु**

सि. नं.	विवरण	सूचकाङ्क	आ.व. २०६६/६७	आ.व. २०६७/६८	आ.व. २०६८/६९	आ.व. २०६९/७०	आ.व. २०७०/७१
१.	खुद नाफा/कुल आम्दानी प्रतिशत	प्रतिशत	३४।३०%	३८।३९%	३७।३९%	३४।०५%	३८।६९%
२.	प्रति शेयर आम्दानी	रु.	२२।७५	२०।६४	२५।१५	२७।७७	२७।८७
३.	प्रति शेयर बजार मूल्य	रु.	१००।००	१३०।००	१३८।००	१५५।००	३४५।००
४.	मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	४।४०	६।३०	५।४९	५।५८	१।३८
५.	शेयर पूँजीमा लाभांश (बोनस सहित)	प्रतिशत	०।००%	०।००%	२५।००%	२५।००%	२१।०५%
६.	शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	०।००%	१।८०%	१५।००%	५।००%	१।०५%
७.	व्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	१४।८७%	१७।४८%	१४।१०%	१५।३६%	१४।७१%
८.	कर्मचारी खर्च/कुल संचालन खर्च	प्रतिशत	३९।४८%	४१।५३%	४५।९२%	४२।१०%	४८।०९%
९.	कुल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	८।५३%	१०।८७%	७।९४%	७।८४%	७।०९%
१०.	सटही घटबढ आम्दानी/कुल आम्दानी	प्रतिशत	०।००%	०।००%	०।००%	०।००%	०।००%
११.	कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	२४।०८%	२६।६९%	३१।९४%	२७।३७%	३१।५१%
१२.	खुद नाफा/कर्जा सापट	प्रतिशत	२।६५%	३।५२%	३।०१%	२।५२%	२।९८%
१३.	खुद नाफा/कुल सम्पत्ति	अनुपात	१।७०	२।३५	०।०२	०।०२	०।०२
१४.	कुल कर्जा/ निक्षेप	प्रतिशत	७४।५९%	८१।४७%	७७।७८%	८०।७८%	८७।०७%
१५.	कुल संचालन खर्च/कुल सम्पत्ति	प्रतिशत	१।९४%	२।२६%	१।९७%	२।२२%	२।१०%
१६.	जोखिम भारित सम्पत्तिमा पूँजीको पर्याप्तता						
	(क) प्राथमिक पूँजी	प्रतिशत	१३।३५%	१७।९७%	१३।७९%	११।२२%	१२।९३%
	(ख) पुरक पूँजी	प्रतिशत	०।९०%	०।९१%	१।००%	०।९१%	०।८६%
	(ग) कुल पूँजी कोष	प्रतिशत	१४।२५%	१८।८८%	१४।७९%	१२।१३%	१३।७९%
१७.	तरलता (CRR)	अनुपात	५।८१%	५।५३%	५।१२%	५।८७%	५।६८%
१८.	निष्कृत्य कर्जा/कुल कर्जा	प्रतिशत	०।१६%	०।०२%	०।०१%	०।०२%	०।१२%
१९.	व्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	प्रतिशत	६।३४%	६।६१%	६।५५%	७।५२%	७।६२%
२०.	बुक नेटवर्थ	रु.	१३३,२१९,४५४	२३२,५०२,६११	२५२,७९८,३३०	३१७,४४९,८१९	५२३,६९७,६७६
२१.	कुल शेयर	संख्या	१,०६०,०००	२,०००,०००	२,०००,०००	२,२००,०००	३,७४०,०००
२२.	कुल कर्मचारी	संख्या	६८	७८	८१	१३०	१३२
२३.	कर्जा निक्षेप अनुपात (निक्षेप र प्राथमिक पूँजी)	प्रतिशत	६७।१९%	७०।२२%	६९।६४%	७३।०६%	७७।०३%
२४.	अन्य						

## प्रमुख लेखा नीतिहरूः

२०७१ साल आषाढ मसान्तको वासलात तथा नाफा नोक्सान हिसाबसंग सम्बन्धित

### १. सामान्य जानकारीः

गरिमा विकास बैंक लिमिटेड नेपालमा स्थापित एक समित दायित्व भएको कम्पनी हो। नेपाल राष्ट्र बैंकबाट "ख" वर्गको वित्तीय संस्थाको रूपमा कार्यरत कास्की जिल्ला, पोखरा उपमहानगरपालिका, वडा नं. ९, महेन्द्रपुलमा रजिष्टर्ड केन्द्रीय कार्यलय रहेको यस विकास बैंकको कार्यक्षेत्र ४-१० जिल्लास्तर (कास्की, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही, तनहुँ, पर्वत, बागलुङ, कपिलवस्तु र दाङ) रहेको छ। यस विकास बैंकले आ.व. २०७०/७१ अवधि सम्ममा स्याङ्जाको वालिङ, गल्याङ र पूतली बजार, कास्कीको पोखरा उपमहानगरपालिका अन्तर्गत सभागृह चोक, महेन्द्रपुल र बाटुलेचौर, पाल्पाको तानसेन र रामपुर, रुपन्देहीको बूटवल र भैरहवा, कपिलवस्तुको जितपुर र पर्वतको कूस्मा, फलेवास र हूवास गरी जम्मा १४ वटा शाखा कार्यालयहरू संचालनमा ल्याइसकेको छ। नेपाल राष्ट्र बैंकबाट २०७१ आषाढ महिनामा बागलुङको बागलुङ, तनहुँको दमौली, नवलपरासीको कावासोती र स्याङ्जाको दहथुम दार्सिङ मा शाखा कार्यालयहरू खोल्ने स्विकृति प्राप्त भएको छ। उक्त शाखा कार्यालयहरू संचालनमा आएपश्चात विकास बैंकको कार्यक्षेत्र भित्र ९ जिल्लामा १८ शाखा कार्यालयहरू पूग्ने छन्। विकास बैंकको साधारण शेयर सार्वजनिक खरिद बिक्रीका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ।

### २. वित्तीय विवरणहरूको आधारः

वित्तीय विवरणहरू ऐतिहासिक लागत पद्धतीको आधारमा तयार गरिएको छ। कम्पनीको आर्थिक विवरणहरू लेखाका सर्वमान्य सिद्धान्त, नेपाल लेखामान तथा नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अनुसार तयार पारिएका छन्। बैंकले अवलम्बन गरेको प्रमुख लेखा नीतिहरू निम्न अनुसार छन्।

### ३. प्रमुख लेखा नीतिहरूः

#### ३.१ स्थिर सम्पत्तिमा ह्रास कट्टी नीतिः

- क) विकास बैंकको स्थिर सम्पत्तिहरूलाई ऐतिहासिक लागत अवधारणाको आधारमा, सम्पत्ति खरिदसंग सम्बद्ध अन्य खर्चहरू समेत सोही स्थिर सम्पत्तिमा समावेश गरी पुंजीकरण गरिएको छ।
- ख) अदृश्य सम्पत्ति (Softwares, SWIFTS, VSAT etc.) मा ५ वर्ष भित्र समानुपातिक ढंगले खर्च लेख्ने गरिएको छ।
- ग) लिजहोल्ड सम्पत्ति मा लिज अवधि भित्र समानुपातिक ढंगले खर्च लेख्ने गरिएको छ।
- घ) स्थिर सम्पत्तिहरूमा आयकर ऐन २०५८ मा उल्लेखित घट्टो ढास प्रणाली (Diminishing Balance Method) नीति तथा दर बमोजिम ह्रासकट्टी गरिएको छ जून नेपाल लेखामान ६ अनुरूप छैन।
- ङ) यस वर्ष खरिद भएको स्थिर सम्पत्तिमा सम्पत्ति खरिद भएको मिति वा पुंजीकरण गरिएको मितिमध्ये जून पछि छ, सोही अनुसार आयकर ऐन, २०५८ मा व्यवस्था भए बमोजिम ह्रास कट्टी गरिएको छ।
- च) विकास बैंकले रु २,०००.०० भन्दा कम लागतमा खरिद गरिएको स्थिर सम्पत्तिलाई पुंजीकरण नगरी सम्बन्धित शीर्षकमा सिधै खर्च लेखांकन गर्ने नीति लिएको छ।

#### ३.२ आयकर व्यवस्था नीतिः

- क) आयकर ऐन २०५८ र आयकर नियमावली २०५९ (शंसोधन सहित) बमोजिम आयकर गणना गरिएको छ।
- ख) लेखांकन गरिएको रकम (Accounting Base) र आयकर ऐन २०५८ अनुसार गणना गरिएको कर आधार (Tax Base) रकममा हुने अस्थायी फरक तथा दावि योग्य कर सम्बन्धी नोक्सानीलाई नेपाल लेखामान ९ अनुसार स्थगन गरिएको कर खर्च/आम्दानी स्थगन गरिएको कर सम्पत्ति तथा स्थगन गरिएको कर दायित्व को व्यवस्था गर्ने लेखा नीति रहेको छ।

#### ३.३ लगानी सम्बन्धी नीतिः

- क) विकास बैंकको पुरा अवधिसम्म राख्ने अभिप्राय (Long Term Holding Motive) ले गरेको लगानीलाई अपलेखित लागतमा मुल्यांकन गर्ने नीति रहेको छ। परल मुल्यबाट क्षती घटाएर अपलेखित लागत गणना गरी क्षतीलाई सम्बन्धित अवधिको नाफा/नोक्सान खातामा समावेश गर्ने नीति रहेको छ।
- ख) अल्पकालमा मुल्यमा हुने परिवर्तनबाट नाफा आर्जन गर्ने उद्देश्यले गरेको व्यापारिक लगानी (Held for Trading) लाई बजार मुल्य अनुसार दैनिक रूपमा मुल्यांकन गर्ने र मुल्यमा हुने भिन्नतालाई नाफा/नोक्सान खातामा समावेश गर्ने नीति रहेको छ।
- ग) व्यापारिक लगानी (Held for Trading) र भूक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity) अन्तर्गत नपर्ने सम्पुर्ण लगानीलाई बिक्रीको लागि उपलब्ध लगानी (Available for Sale) को रूपमा वर्गीकरण गरी बजारदर अनुरूप नियमित रूपमा मुल्यांकन (Marked to

Market on Regular Basis) गरी भिन्नतालाई जगेडा मार्फत समायोजन गर्ने नीति रहेको छ । बिक्रीको लागि उपलब्ध लगानी पोर्टफोलियो (Available for Sale Portfolio) को २% सम्मको रकम पूरक पुंजी (Supplementary Capital) मा गणना हुने लगानी समायोजन कोष (Investment Adjustment Reserve) खडा गरी राख्ने नीति रहेको छ ।

(घ) लगानीलाई लागत वा बजार मुल्यमध्ये जून कम हो सोही रकममा मुल्याङ्कन गरी सोही अनुसार लेखाङ्कन गर्ने नीति रहेको छ । धितोपत्र विनिमय बजारमा सूचिकृत नभएको शेयरमा गरिएको लगानीलाई लागत मुल्यमा मुल्याङ्कन गरी सोही अनुसार लेखाङ्कन गर्ने नीति रहेको छ ।

**३.४ सटही घटबढ समायोजन नीति:**

विकास बैंक "ख" वर्गको वित्तीय संस्था भएकोले सटही घटबढ समायोजन नीति तयार गरिएको छैन ।

**३.५ गैह्र बैंकिङ सम्पत्तिको लेखाङ्कन नीति:**

कर्जा असूल उपर गर्ने क्रममा लिलाम बिक्री नभएका धितोहरु संस्थाले कायम गरेको बजार मूल्य वा सो भन्दा अधिल्लो दिन सम्मको सम्पूर्ण लेना रकम मध्ये जून घटि हुन्छ सो मा मुल्याङ्कन गर्ने नीति लिइएको छ । यस वर्ष विकास बैंकले त्यस्तो कुनै सम्पत्ति सकार गरेको छैन ।

**३.६ पुंजीकृत नगरिने सम्पत्तिहरु लेखाङ्कन नीति:**

विकास बैंकले रु २,०००.०० भन्दा कम लागतमा खरिद गरिएको स्थिर सम्पत्तिलाई पुंजीकरण नगरी सम्बन्धित शीर्षकमा सिधै खर्च लेखांकन गर्ने नीति लिएको छ । पुंजीकरण नगरिएका सम्पत्तिहरुको छुट्टै रजिस्टर खडा गरि राखिएको छ ।

**३.७ आम्दानी/खर्च लेखांकन नीति :**

क) व्याज गणनाको आधार: कर्जा सापटको व्याज आम्दानीलाई नगद प्राप्तिको आधार (Cash Basis) मा आम्दानी जनाउने गरिएको छ जून नेपाल लेखामान ७ अनुसार छैन ।

लगानीबाट प्राप्त व्याज आम्दानीलाई प्रोदभावी आधार (Accrual Basis) मा लेखाङ्कन गर्ने नीति रहेको छ ।

ख) कमिशन आम्दानी: कमिशन र सेवा शुल्कको आम्दानी लाई नगद प्राप्त (Cash Basis) को आधारमा लेखाङ्कन गर्ने नीति रहेको छ ।

ग) व्याज खर्च: व्याज तिर्नुपर्ने निक्षेप दायित्व तथा कर्जा सापटमा तिर्नुपर्ने व्याज रकमलाई प्रोदभावी आधार मा लेखाङ्कन गर्ने नीति रहेको छ ।

**३.८ सम्भावित कर्जा नोक्सानी व्यवस्था तथा असूली हुन नसक्ने कर्जाहरुको अपलेखन नीति:**

कर्जा सापट तथा बिल खरिदलाई नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन बमोजिम वर्गिकरण गर्ने नीति रहेको छ । कर्जा, सापट तथा बिल खरिदलाई वासलातमा सम्भावित नोक्सानी व्यवस्था पछिको खूद मुल्यमा देखाइएको छ ।

कर्जा सापटको अपलेखन नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन एवं बैंकको कर्जा अपलेखन विनियमावली बमोजिम गर्ने नीति रहेको छ ।

**३.९ कर्जाको सांवा तथा ब्याज असूल गर्ने व्यवस्था:**

विकास बैंकले सम्बन्धित ऋणीबाट रकम असूल उपर गर्दा त्यस्तो असूल रकम मध्येबाट सर्वप्रथम असूल उपर गर्नुपर्ने ब्याज रकम सम्पूर्ण रुपमा असूल उपर भएपछिको अवस्थामा मात्र बांकी रकम सांवामा आवश्यक हिसाव मिलान गर्ने नीति रहेको छ ।

**३.१० खुद नाफा बांडफांड नीति:**

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अनुसार नाफा नोक्सान हिसाबबाट देखिएको मूनाफाको २० प्रतिशत रकमलाई साधारण जगेडा कोषमा बांडफांड गर्ने नीति रहेको छ ।

**३.११ कर्मचारी उपदान, विदा तथा अन्य सुबिधा वापत व्यवस्था नीति:**

क) कर्मचारीको उपदानको व्यवस्था (Provision) विकास बैंकको कर्मचारी सेवा विनियमावली २०६४ बमोजिम गरिएको छ । अन्य सुविधा वापतको व्यवस्था प्रोदभावीको आधारमा गरिएको छ ।

ख) अवकाश वखतमा भुक्तानी गरिनु पर्ने संचित विदा वापतको रकमलाई विकास बैंकको कर्मचारी सेवा विनियमावली २०६४ बमोजिम व्यवस्था गरिएको छ भने अन्य संचित विदा वापतको रकमलाई नगद प्राप्तिको आधारमा खर्च लेखांकन गर्ने नीति रहेको छ ।

ग) कर्मचारी बोनस व्यवस्था बोनस ऐन २०३० अनुसार संचालन पछिको खुद मुनाफाबाट १० प्रतिशतको दरले हुने रकम बोनस वापत व्यवस्था गरिएको छ ।

**३.१२ सम्भावित दायित्वहरु:**

सम्भावित दायित्वहरु वासलातको सम्बद्ध अनुसूचीमा देखाइएका छन् ।

### लेखा सम्बन्धी टिप्पणीहरू:

२०७१ साल आषाढ मसान्तको वासलात तथा नाफा नोक्सान हिसाबसंग सम्बन्धित

१. वर्षभरिमा प्रवाह भएको कर्जा सापट, असूली भएको र मिनाहा गरिएको सांवा तथा ब्याजको विवरण:  
 यस आधिक वर्षभरिमा कर्जा सापटमा भएको परिवर्तनको विवरणलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

विवरण	यस वर्ष	गत वर्ष	बढी / (घटी)
कर्जा सापट	३,४९६,४०३,७९३।४७	२,४२९,५९५,९९६।८२	१,०७४,८०७,७९६।६५

२. निक्षेप दायित्व अन्तर्गत प्रत्येक शीर्षकमा वर्षभरिमा परिवर्तन (प्राप्ती, भूक्तानी तथा वांकी) भएको रकम:  
 यस आधिक वर्षभरिमा निक्षेप दायित्वमा भएको परिवर्तनको विवरणलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

विवरण	यस वर्ष	गत वर्ष	बढी / (घटी)
मूद्दी निक्षेप	८७२,४२९,३२७।६४	७७८,२४३,४७६।७३	९४,१७७,८५०।९१
बचत निक्षेप	२,४३९,८२९,९७३।२०	१,७५७,८२८,९९७।४५	६८२,००१,८५५।७५
चलती निक्षेप	८८,६३८,९७७।६२	४४२०५२४३।९३	४४,४३३,९३३।६९
कल निक्षेप	६९४,५९०,९६३।२०	४९७,२२०,६६२।५५	१९७,३६९,५००।६५
जम्मा	४,०९५,४७९,६४९।६६	२,९९७,४९७,५००।६६	१,०९७,९८२,१४९।००

३. निक्षेप र कर्जाको भारित औषत ब्याज दरको अन्तर (Weighted Average Interest Rate Spread):  
 विकास बैंकको निक्षेप र कर्जाको भारित औषत ब्याज दरको अन्तर निम्नानुसार प्रस्तुत गरिएको छ :

विवरण	यस वर्ष
कर्जा तथा लगानीको औसत व्याजदर	१४।७१
निक्षेपको औसत व्याजदर	७।०९
खूद अन्तर (Spread)	७।६२

४. अपलेखन हुन बाँकी खर्चको विवरण:  
 विकास बैंकको गत आर्थिक वर्षमा अपलेखन हुन बाँकी रहेको शेयर निस्कासन खर्च रु. २९७,९५०.४० अपलेखन गरिएकोले यस वर्ष अपलेखन गर्न बाँकी रहेको छैन ।
५. इजाजतपत्रप्राप्त संस्थाको सम्पत्ति र दायित्वसंग सम्बन्धित कारोबार र वासलात बाहिरको कारोबार कुनै एक व्यक्ति फर्म, कम्पनी वा संगठित संस्था तथा कुनै एक क्षेत्रमा तोकिएको सीमाभन्दा बढी अधिकेन्द्रित भएको विवरण:  
 विकास बैंकको सम्पत्ति र दायित्वसंग सम्बन्धित कारोबार र वासलात बाहिरको कारोबार कुनै एक व्यक्ति फर्म, कम्पनी वा संगठित संस्था तथा कुनै एक क्षेत्रमा तोकिएको सीमाभन्दा बढी अधिकेन्द्रित भएको छैन ।
६. तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व तथा सम्पत्तिलाई भूक्तानी अवधि (Maturity Period) को आधारमा विभिन्न समय अन्तरालमा वर्गीकरण गर्नु पर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरूप सम्पत्ति र दायित्वको वर्गीकरण गरिएको विवरण:  
 तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न विकास बैंकले आफ्नो दायित्व तथा सम्पत्तिलाई भूक्तानी अवधि (Maturity Period)

को आधारमा विभिन्न समय अन्तरालमा वर्गीकरण गर्नु पर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरूप सम्पत्ति र दायित्वको निम्नानुसार वर्गीकरण गरिएको छ :

(रु. ०००मा)

क्र. सं.	विवरण	१-९० दिन	९१-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	कूल रकम
<b>सम्पत्ति</b>							
१	नगद मौज्जात	१२७,८८४।००					१२७,८८४।००
२	नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	२१९,१८८।००					२१९,१८८।००
३	बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	७०८,६३३।००					७०८,६३३।००
४	नेपाल सरकारको अन्य ऋणपत्र					३०,०००।००	३०,०००।००
५	कर्जा सापट तथा विल खरिद	७३४।००	७,६४१।००	१०,६५६।००	८८२,८७२।००	२,५९४,५०१।००	३,४९६,४०४।००
	<b>कूल सम्पत्ति</b>	<b>१,०५६,४३९।००</b>	<b>७,६४१।००</b>	<b>१०,६५६।००</b>	<b>८८२,८७२।००</b>	<b>२,६२४,५०१।००</b>	<b>४,५८२,९०९।००</b>
<b>दायित्व</b>							
१	चलती हिसाब	७०३,२२८।००					७०३,२२८।००
२	बचत हिसाब	२,४३९,८३०।००					२,४३९,८३०।००
३	मूद्दी हिसाब	२१,६६१।००	८१,८०१।००		५१०,१६३।००	२५८,७९७।००	८७२,४२२।००
	<b>कूल दायित्व</b>	<b>३,१६४,७१९।००</b>	<b>८१,८०१।००</b>		<b>५१०,१६३।००</b>	<b>२५८,७९७।००</b>	<b>४,०१५,४८०।००</b>
	<b>खूद सम्पत्ति</b>	<b>(२,१०८,२८०।००)</b>	<b>(७४,१६०।००)</b>	<b>१०,६५६।००</b>	<b>३७२,७०९।००</b>	<b>२,३६५,७०४।००</b>	<b>५६६,६२९।००</b>
	<b>संचित खूद सम्पत्ति</b>	<b>(२,१०८,२८०।००)</b>	<b>(२,१८२,४४०।००)</b>	<b>(२,१७१,७८४।००)</b>	<b>(१,७९९,०७५।००)</b>	<b>५६६,६२९।००</b>	<b>०</b>

७. इजाजतपत्रप्राप्त संस्थाले सूरक्षणका रूपमा आफ्नो सम्पत्ति धितो राखी रकम लिएको छ भने सो को विवरणः विकास बैंकले सूरक्षणका रूपमा आफ्नो सम्पत्ति धितो राखी कुनै पनि संघ संस्थाबाट कर्जा लिएको छैन ।
८. गैर बैंकिङ सम्पत्ति सम्बन्धि विवरणः विकास बैंकले हालसम्म गैर बैंकिङ सम्पत्ति सकारेको छैन ।
९. चुक्ता पूंजीमध्ये अग्रिम भूक्तानी प्राप्त (Paid in Advance), भूक्तानी प्राप्त हुन बांकी (Calls in Arrears) र जफत गरिएका तर पूनः निष्काशन नगरिसकेका (Forfeited But Not Issued) शेरहरू रहेका छन् भने यस सम्बन्धि विवरणः  
 विकास बैंकको चुक्ता पूंजीमध्ये अग्रिम भूक्तानी प्राप्त, भूक्तानी प्राप्त हुन बांकी र जफत गरिएका तर पूनः निष्काशन नगरिसकेका शेरहरू रहेका छन् ।
१०. लिजहोल्ड सम्पत्तिमा गत वर्षसम्म र यस वर्ष अपलेखन (Amortization) गरिएको रकमको विवरणः विकास बैंकले गत आर्थिक वर्षमा अपलेखन हुन बांकी रहेको लिजहोल्ड सम्पत्ति रु. २१,४२२,७२४.३६ मध्ये यस आर्थिक वर्षमा रु. ३,१४८,१७०.८१ थप लगानी र रु. ४,३३८,२९०.५८ अपलेखन गरि रु. २०,२३२,६०४.६६ अपलेखन हुन बांकी रहेको छ ।
११. सफ्टवेयरमा गत वर्षसम्म र यस वर्ष अपलेखन (Amortization) गरिएको रकमको विवरणः विकास बैंकले गत आर्थिक वर्षमा अपलेखन हुन बांकी रहेको सफ्टवेयर सम्पत्ति रु. ३३८,८११.६६ मध्ये यस आर्थिक वर्षमा रु. २,४६०,४६५.०० थप लगानी र रु. ८३०,९०४.६६ अपलेखन गरि रु. १,९६८,३७२.०० अपलेखन हुन बांकी रहेको छ ।

**१२. कर्मचारी बोनस व्यवस्था:**

बोनस ऐन, २०३० अनुसार कर्मचारी बोनस व्यवस्था सम्पूर्ण कारोबार पछिको मूनाफा बाट आयकर बापत व्यवस्था गर्नुपूर्व तथा बोनस व्यवस्था पछि हुन आउने मूनाफाको १० प्रतिशत गरिएको छ । कर्मचारी बोनस बापत यस वर्ष रु. १४,६५९,२५९.९१ नाफा नोक्सान हिसाबमा खर्च जनाई अन्य दायित्व शीर्षकमा देखाइएको छ ।

**१३. साधारण जगेडा कोष:**

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ मुताविक खूद मुनाफाको २० प्रतिशतले हुन आउने रकम रु. २०,८४६,५८८।८३ साधारण जगेडा कोषमा रकमान्तर गरिएको छ ।

**१४. प्रस्तावित लाभांश:**

विकास बैंकको संचालक समितिले नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत रु. ७४,८००,०००।०० बोनस शेयर वितरण गर्नुका साथै उक्त बोनस शेयर वितरण गर्दा नेपाल सरकारलाई बुझाउनु पर्ने लाभांश करको लागि चुक्ता पुँजीको १।०५ प्रतिशत रु. ३,९३६,८४३।०० नगद लाभांशको रूपमा प्रस्ताव गरेको छ । विकास बैंकले प्रस्ताव गरेको बोनस शेयर र नगद लाभांश साधारण ा सभाबाट अनुमोदन हुन बाँकी छ ।

**१५. आयकर व्यवस्था:**

यस वर्षको आयकर व्यवस्था आयकर ऐन, २०५८ (संशोधन सहित) तथा आयकर नियमावली २०५९ अनुसार रु. ४२,३५९,६५५।०० व्यवस्था गरेको छ ।

**१६. स्थगन गरिएको कर:**

नेपाल लेखामान ९ अनुसारको अस्थाई फरकबाट उत्पन्न हुने स्थगन गरिएको कर आमदानी गणना गरि नाफा नोक्सान हिसाबमा आमदानी जनाईएको छ । प्रस्तुत वर्ष सम्मको स्थगन गरिएको कर सम्पत्तिलाई अनुसूची ४.१६ मा उल्लेख गरिएको छ ।

बिबरण	लेखा आधार	कर आधार	फरक	स्थगन कर सम्पत्ति (दायित्व)
स्थिर सम्पत्ति	४७,९६९,३८१।५७	५०,३२८,३८३।८०	२,३६७,००२।२३	७१०,१००।६७
उपदान व्यवस्था	२,३७०,८५९।००	०।००	२,३७०,८५९।००	७११,२५७।७०
विदा व्यवस्था	५,७३९,२००।६७	०।००	५,७३९,२००।६७	१७२९७६।२०
यस वर्ष सम्मको स्थगन कर सम्पत्ति				३,१४३,१६४।५७
न्यून: गत वर्ष सम्मको स्थगन कर सम्पत्ति				(१४५,०८०।७६)
यस वर्ष सम्मको स्थगन कर आम्दानी				२,९९८,०८३।८१

**१७. कर्मचारी सेवा विनियमावली अनुसार कर्मचारीलाई दिइएको विदा सुविधामध्ये आर्थिक वर्ष २०७०/०७१ मा कर्मचारीको २०७० साल चैत्र मसान्तसम्मको संचित विदाको आधारमा हुन आउने रकम रु. ५,७३९,२००.६७ लाई विदा व्यवस्था शीर्षकमा व्यवस्था गरिएको छ ।**

साथै कर्मचारी सेवा विनियमावली अनुसार कर्मचारीलाई अवकाश पश्चात प्रदान गरिने उपदान बापत जम्मा रकम रु. २,३७०,८५९.०० लाई पेन्सन/उपदान कोष शीर्षकमा व्यवस्था गरिएको छ ।

**१८. आर्थिक वर्ष २०६९/०७० का अंकहरू आवश्यकता अनुसार पूनः वर्गीकरण गरी देखाइएका छन् ।**

**१९. अंकहरूलाई निकटतम पैसामा परिवर्तन गरी देखाइएका छन् ।**

अनुसूची ४.३४

**संस्थापक/संस्थापक समूहका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिएको विवरण**

२०७१ आषाढ मसान्त

क्र.सं.	संस्थापक/संस्थापक समूह अन्तर्गत पर्ने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण			कैफियत
		कुल कित्ता संख्या	कुल चुक्ता पूँजीको प्रतिशत	कर्जा लिएको अन्य बैंक/ वित्तीय संस्थाको नाम	कर्जा रकम	धितोमा रहेको शेयर कित्ता संख्या	
१							
२							
३							
४							
५							
६							
७							

नोट : यस वित्तीय संस्थाका संस्थापक समूहका शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा नलिएको ।

## Comparision of Unaudited and Audited Financial Statements as of F. Y. 2070/071

अनुसूची ४.३५  
Rs. in '000

S. No.	Particulars	As per Unaudited Financial Statement	As per Audited Financial Statement	Variance		Reasons for Variance
				In Amount	In %	
<b>1</b>	<b>Total Capital and Liabilities (1.1 to 1.7)</b>	<b>4,699,281.00</b>	<b>4,612,393.11</b>	<b>-86,887.89</b>	<b>-1.88%</b>	
1.1	Paid up Capital	374,000.00	448,800.00	74,800.00	20.00%	Due to provision of 20% bonus shares
1.2	Reserve and Surplus	152,127.00	74,897.68	-77,229.32	-50.77%	Due to provision of 1.05% cash dividend & 20% bonus shares
1.3	Debenture and Bond	-	-	-	0.00%	
1.4	Borrowings	-	-	-	0.00%	
1.5	Deposits (a+b)	4,015,480.00	4,015,479.64	-0.36	0.00%	
	a. Domestic Currency	4,015,480.00	4,015,479.64	-0.36	0.00%	
	b. Foreign Currency	-	-	-	0.00%	
1.6	Income Tax Liability	44,025.00	2,497.67	-41,527.33	-94.33%	Due to adjustment of Advance Tax
1.7	Other Liabilities	113,649.00	70,718.12	-42,930.88	-37.77%	Due to inclusion of loan loss provision
<b>2</b>	<b>Total Assets (2.1 to 2.7)</b>	<b>4,699,281.00</b>	<b>4,612,393.11</b>	<b>-86,887.89</b>	<b>-1.88%</b>	
2.1	Cash and Bank Balance	347,072.00	353,631.72	6,559.72	1.89%	Due to showing bank balance in money at call as per unaudited financial statement
2.2	Money at Call and Short Notice	708,633.00	709,359.07	726.07	0.10%	Due to adjustment of interest after bank reconciliation.
2.3	Investments	30,899.00	30,899.34	0.34	0.00%	
2.4	Loans and Advances (a+b+c+d+e)	3,496,404.00	3,458,052.99	-38,351.01	-1.10%	Due to showing gross loan in unaudited financial statement
	a. Real Estate Loan	119,733.00	118,535.67	-1,197.33	-1.00%	
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs. 1 crore)	29,759.00	29,461.41	-297.59	-1.00%	
	2. Business Complex & Residential Apartment Construction Loan	-	-	-	0.00%	
	3. Income generating Commercial Complex Loan	38,199.00	37,817.01	-381.99	0.00%	
	4. Other Real Estate Loan (Including Land purchase & Plotting)	51,775.00	51,257.25	-517.75	-1.00%	
	b. Personal Home Loan of Rs. 1 crore or Less	649,663.00	643,166.37	-6,496.63	-1.00%	
	c. Margin Type Loan	-	-	-	0.00%	
	d. Term Loan	531,261.00	525,948.39	-5,312.61	-1.00%	
	e. Overdraft Loan/TR Loan/WC Loan	1,149,954.00	1,138,454.46	-11,499.54	-1.00%	
	f. Others	1,045,793.00	1,031,948.10	-13,844.90	-1.32%	
2.5	Fixed Assets	50,233.00	47,961.38	-2,271.62	-4.52%	Due to showing computer software in fixed assets in unaudited financial statement
2.6	Non Banking Assets	-	-	-	0.00%	
2.7	Other Assets	66,040.00	12,488.61	-53,551.39	-81.09%	Due to including accrued interest receivable in unaudited financial statement.
<b>3</b>	<b>Profit and Loss Account</b>					
3.1	Interest Income	465,012.00	465,098.62	86.62	0.02%	Due to adjustment of interest income accrued till Ashad
3.2	Interest Expenses	244,665.00	244,667.96	2.96	0.00%	
	<b>A. Net Interest Income (3.1 to 3.2)</b>	<b>220,347.00</b>	<b>220,430.66</b>	<b>83.66</b>	<b>0.04%</b>	
3.3	Fees Commission and Discount	5,664.00	6,145.80	481.80	8.51%	Due to showing net commission income in unaudited financial statement.
3.4	Other Operating Income	55,638.00	43,417.87	-12,220.13	-21.96%	
3.5	Foreign Exchange Gain/Loss (Net)	-	0.08	0.08	0.00%	
	<b>B. Total Operating Income (A+3.3+3.4+3.5)</b>	<b>281,649.00</b>	<b>269,994.41</b>	<b>-11,654.59</b>	<b>-4.14%</b>	
3.6	Staff Expenses	46,511.00	46,517.49	6.49	0.01%	
3.7	Other Operating Expenses	49,851.00	50,206.53	355.53	0.71%	
	<b>C. Operating Profit before Provision (B-3.6-3.7)</b>	<b>185,287.00</b>	<b>173,270.39</b>	<b>-12,016.61</b>	<b>-6.49%</b>	
3.8	Provision For Possible Losses	24,103.00	12,654.59	-11,448.41	-47.50%	Due to write back of this fiscal year's additional loan loss provision
	<b>D. Operating Profit (C-3.8)</b>	<b>161,184.00</b>	<b>160,615.80</b>	<b>-568.20</b>	<b>-0.35%</b>	
3.9	Non-Operating Income/Expenses (Net)	242.00	242.00	0.00	0.00%	
3.1	Write Back of Provision For Possible Loss	-	394.06	394.06	100.00%	Due to write back of previous years' additional loan loss provision
	<b>E. Profit From Regular Activities (D+3.9+3.10)</b>	<b>161,426.00</b>	<b>161,251.86</b>	<b>-174.14</b>	<b>-0.11%</b>	
3.11	Extra Ordinary Income/Expenses (Net)	-	-	-	0.00%	
	<b>F. Profit Before Bonus and Taxes (E+3.11)</b>	<b>161,426.00</b>	<b>161,251.86</b>	<b>-174.14</b>	<b>-0.11%</b>	
3.12	Provision For Staff Bonus	14,675.00	14,659.26	-15.74	-0.11%	Due to change in profit
3.13	Provision For Tax	44,025.00	42,359.66	-1,665.34	-3.78%	Due to change in profit
	<b>G. Net Profit/Loss (F-3.12-3.13)</b>	<b>102,726.00</b>	<b>104,232.94</b>	<b>1,506.94</b>	<b>1.47%</b>	

अनुसूची ४.अ

**Unaudited Financial Results (Quarterly)**  
**As at Fourth Quarter (32/03/2071) of the fiscal year 2070/2071**

Rs. in '000

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter ending
<b>1</b>	<b>Total Capital and Liabilities (1.1 to 1.7)</b>	<b>4,699,281.00</b>	<b>4,305,485.00</b>	<b>3,442,909.00</b>
1.1	Paid up Capital	374,000.00	374,000.00	234,552.00
1.2	Reserve and Surplus	152,127.00	111,455.00	93,992.00
1.3	Debenture and Bond			
1.4	Borrowings	-	10,000.00	10,000.00
1.5	Deposits (a+b)	4,015,480.00	3,662,383.00	2,997,498.00
	a. Domestic Currency	4,015,480.00	3,662,383.00	2,997,498.00
	b. Foreign Currency			
1.6	Income Tax Liability	44,025.00	26,595.00	26,225.00
1.7	Other Liabilities	113,649.00	121,052.00	80,642.00
<b>2</b>	<b>Total Assets (2.1 to 2.7)</b>	<b>4,699,281.00</b>	<b>4,305,485.00</b>	<b>3,442,909.00</b>
2.1	Cash and Bank Balance	347,072.00	279,014.00	272,022.00
2.2	Money at Call and Short Notice	708,633.00	675,512.00	653,792.00
2.3	Investments	30,899.00	30,899.00	619.00
2.4	Loans and Advances (a+b+c+d+e)	3,496,404.00	3,200,774.00	2,421,515.00
	a. Real Estate Loan	119,733.00	95,902.00	73,689.00
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs. 1 crore)	29,759.00	34,140.00	20,149.00
	2. Business Complex & Residential Apartment Construction Loan			-
	3. Income generating Commercial Complex Loan	38,199.00	9,705.00	-
	4. Other Real Estate Loan (Including Land purchase & Plotting)	51,775.00	52,057.00	53,540.00
	b. Personal Home Loan of Rs. 1 crore or Less	649,663.00	562,582.00	393,304.00
	c. Margin Type Loan			
	d. Term Loan	531,261.00	506,836.00	393,219.00
	e. Overdraft Loan/TR Loan/WC Loan	1,149,954.00	1,061,063.00	803,459.00
	f. Others	1,045,793.00	974,391.00	757,844.00
2.5	Fixed Assets	50,233.00	52,473.00	47,318.00
2.6	Non Banking Assets			
2.7	Other Assets	66,040.00	66,813.00	47,643.00
<b>3</b>	<b>Profit and Loss Account</b>			
3.1	Interest Income	465,012.00	331,194.00	344,940.00
3.2	Interest Expenses	244,665.00	180,738.00	202,148.00
	<b>A. Net Interest Income (3.1 to 3.2)</b>	<b>220,347.00</b>	<b>150,456.00</b>	<b>142,792.00</b>
3.3	Fees Commission and Discount	5,664.00	3,397.00	3,747.00
3.4	Other Operating Income	55,638.00	32,098.00	30,901.00
3.5	Foreign Exchange Gain/Loss (Net)			
	<b>B. Total Operating Income (A+3.3+3.4+3.5)</b>	<b>281,649.00</b>	<b>185,951.00</b>	<b>177,440.00</b>
3.6	Staff Expenses	46,511.00	31,922.00	30,198.00
3.7	Other Operating Expenses	49,851.00	36,244.00	43,491.00
	<b>C. Operating Profit before Provision (B-3.6-3.7)</b>	<b>185,287.00</b>	<b>117,785.00</b>	<b>103,751.00</b>
3.8	Provision For Possible Losses	24,103.00	20,834.00	7,591.00
	<b>D. Operating Profit (C-3.8)</b>	<b>161,184.00</b>	<b>96,951.00</b>	<b>96,160.00</b>
3.9	Non-Operating Income/Expenses (Net)	242.00	563.00	
3.1	Write Back of Provision For Possible Loss			
	<b>E. Profit From Regular Activities (D+3.9+3.10)</b>	<b>161,426.00</b>	<b>97,514.00</b>	<b>96,160.00</b>
3.11	Extra Ordinary Income/Expenses (Net)			
	<b>F. Profit Before Bonus and Taxes (E+3.11)</b>	<b>161,426.00</b>	<b>97,514.00</b>	<b>96,160.00</b>
3.12	Provision For Staff Bonus	14,675.00	8,865.00	8,742.00
3.13	Provision For Tax	44,025.00	26,595.00	26,225.00
	<b>G. Net Profit/Loss (F-3.12-3.13)</b>	<b>102,726.00</b>	<b>62,054.00</b>	<b>61,193.00</b>
<b>4</b>	<b>Ratios</b>	<b>As at End of This Quarter</b>	<b>As at End of Previous Quarter</b>	<b>As at end of Corresponding Previous Year Quarter</b>
4.1	Capital Fund to RWA	13.84%	13.86%	13.33%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.10%	0.51%	0.01%
4.3	Total Loan Loss Provision to Total NPL	1089.67%	286.31%	12940.50%
4.4	Cost of Funds	6.84%	6.68%	7.84%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	76.99%	77.17%	72.81%



नेपाल राष्ट्र बैंक  
विकास बैंक सुपरिवेक्षण विभाग

पत्रसंख्या: वि.वै.सु.वि./ १०७१/७२ च.स.१०१

केन्द्रीय कार्यालय  
वालुवाटार, काठमाण्डौ  
फोन नं : ४४१२३०९  
फ्याक्स: ४४१४१४३  
E-mail: nrbfis@nrb.org.np  
Web Site : www.nrb.org.np  
टेलिग्राम "रावा"  
टेलिक्स: २२०७ रावा एनपी  
पोस्ट बक्स : ७३

मिति : २०७१/०६/२६

श्री गरिमा विकास बैंक लिमिटेड,  
पोखरा, कास्की

विषय:- वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७०/७१ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाव, सोसंग सम्बन्धित अनुसूचीहरु, लेखापरीक्षकको वार्षिक प्रतिवेदन, लङ्गफर्म अडिट रिपोर्ट समेतका आधारमा गैरस्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरुका सम्बन्धमा देहाय बमोजिम निर्देशन दिइएको छ । शेयरधनीहरुको जानकारीको लागि यी निर्देशनहरु वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्ने तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार रु.७,४८,००,०००।-(रु. सात करोड अड्चालीस लाख मात्र; वरावरको बोनश शेयर र नगद लाभांश (कर प्रयोजनको लागि) रु. ३९,३६,८४३- (रु. उन्चालीस लाख छत्तीस हजार आठ सय त्रिचालीस मात्र) वितरण गर्ने निकास सहित वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७०/७१ को वित्तीय विवरण प्रकाशन गर्ने निर्णयानुसार स्वीकृत प्रदान गरिएको व्यहोरा अनुरोध गर्दछु ।

१. जोखिम व्यवस्थापन समितिको भूमिकालाई सक्रिय र प्रभावकारी बनाउनुहुन ।
२. फेयर मार्केट भ्यालुको दुई तिहाई भन्दा बढी हुने गरी प्रवाह भएको आवास कर्जालाई यस बैंकको निर्देशनको सीमाभित्र ल्याउनु हुन ।
३. बहुवैकिक कारोवारमा संलग्न ग्राहकहरुको सूचना लिएर कर्जा प्रवाह गर्नुहुन ।
४. गतवर्षको लेखापरीक्षकबाट औल्याइएका कैफियतहरु मध्ये केही कैफियतहरु हालसम्म पनि सुधार भएको नदेखिएकोले उक्त कैफियतहरु लगायत यसवर्ष आन्तरिक तथा बाह्य लेखापरीक्षकले औल्याएका कैफियतहरु सुधार गर्नुहुन र यस्ता कैफियतहरु पुनः नदोहोरिने व्यवस्था गर्नुहुन ।

भवदीय,

(कमल आचार्य)  
उप-निर्देशक

बोधार्थ :

श्री नेपाल राष्ट्र बैंक,

बैंक तथा वित्तीय संस्था नियमन विभाग, वालुवाटार, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकबाट दिइएका निर्देशन उपर संचालक समितिको जवाफ :

नेपाल राष्ट्र बैंकबाट दिइएका निर्देशन सम्बन्धमा संचालक समितिले तपशिल बमोजिम निर्णय गरी नेपाल राष्ट्र बैंकमा समेत पठाइसकिएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरुमा जानकारी गराइन्छ ।

तपशिल

- निर्देशन नं.१ सम्बन्धमा: निर्देशनानुसार जोखिम व्यवस्थापन समितिको भुमिकालाई सक्रिय एवं प्रभावकारी बनाइनेछ ।
- निर्देशन नं.२ सम्बन्धमा: निर्देशन बमोजिम फेयर मार्केट भ्यालूको दूई तिहाई भन्दा बढी हुने गरी प्रवाह भएको आवास कर्जालाई नेपाल राष्ट्र बैंकको निर्देशनको सीमा भित्र ल्याइनेछ । यसका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिइएको छ ।
- निर्देशन नं.३ सम्बन्धमा: निर्देशन बमोजिमका सुचना लिएर कर्जा प्रवाह गर्न व्यवस्थापनलाई निर्देशन दिइएको छ । आगामी दिनमा यसप्रकारका सुचनाहरु दुरुस्त बनाइनेछ ।
- निर्देशन नं.४ सम्बन्धमा: लेखापरीक्षकबाट औल्याइएका कैफियतहरु यथासक्य छिटो र प्रभावकारी ढंगले सूधार गर्न व्यवस्थापनलाई निर्देशन दिइएको छ । आगामी दिनमा यस विषयमा थप व्यवस्थित गराइनेछ ।

## गरिमा विकास बैंक लिमिटेड

संस्थापक शेयरधनीहरूको नाम

क्र. सं.	नाम	ठेगाना
१	जलेश्वर पाण्डे	विर्धा अर्चले गा.वि.स -६, स्याङजा
२	श्रीमती कविता श्रेष्ठ	वालिङ न.पा.-३, स्याङजा
३	प्रेम नारायण अर्याल	खिलुङ देउराली गा.वि.स.-९, स्याङजा
४	अमृत भट्टराई	जगत्रदेवी गा.वि.स.-९, स्याङजा
५	पिताम्बर श्रेष्ठ	छाङ्छाङ्दी गा.वि.स.-३, स्याङजा
६	माधव प्रसाद उपाध्याय	वालिङ न.पा.-१, स्याङजा
७	दिपक राज काफ्ले	धनुवासे गा.वि.स.-६, स्याङजा
८	खगेन्द्र अर्याल	वालिङ न.पा.-३, स्याङजा
९	दुर्गा प्रसाद उपाध्याय	केवरे गा.वि.स.-८, स्याङजा
१०	दिलिप प्रताप खाँड	वालिङ न.पा.-३, स्याङजा
११	वासुदेव पौडेल	वाङ्गिसिङ गा.वि.स.-३, स्याङजा
१२	सागर बगाले	वालिङ न.पा.-३, स्याङजा
१३	विनोद प्रसाद रेग्मी	खिलुङ देउराली गा.वि.स.-४, स्याङजा
१४	जितमान श्रेष्ठ	दासिङ दहथुम गा.वि.स.-१, स्याङजा
१५	खेमराज अर्याल	पुतलीबजार न.पा.-१३, स्याङजा
१६	लक्ष्मण ज्ञवाली	आनन्दवन गा.वि.स.-३, रुपन्देही
१७	दीपक लम्साल	आनन्दवन गा.वि.स.-४, रुपन्देही
१८	ज्ञान प्रसाद रेग्मी	खिलुङ देउराली गा.वि.स.-३, स्याङजा
१९	ज्ञान प्रसाद अर्याल	पुतलीबजार न.पा.-१०, स्याङजा
२०	डा.भलकराम अर्याल	पुतलीबजार न.पा.-१०, स्याङजा
२१	हरिचन्द्र रेग्मी	पौवैगौडे गा.वि.स.-२, स्याङजा
२२	गंगा बहादुर जी.सी.	वाङ्गंगा न.पा.-१, कपिलवस्तु
२३	थान प्रसाद भट्टराई	बुटवल न.पा.-१०, रुपन्देही
२४	शिव प्रसाद अर्याल	अर्जुन चौपारी गा.वि.स.-४, स्याङजा
२५	गिरीधारी पौडेल	पुतलीबजार न.पा.-१३, स्याङजा
२६	गणेश प्रसाद अर्याल	वालिङ न.पा.-३, स्याङजा
२७	भान बहादुर सेन	वालिङ न.पा.-२, स्याङजा
२८	यादव कुमार श्रेष्ठ	वालिङ न.पा.-५, स्याङजा
२९	बसन्त कुमार मल्ल	वालिङ न.पा.-३, स्याङजा
३०	श्रीमती जमुना काफ्ले	वालिङ न.पा.८, स्याङजा
३१	कृष्ण प्रसाद श्रेष्ठ	वालिङ न.पा.-३, स्याङजा
३२	सुदन श्रेष्ठ	वालिङ न.पा.-१, स्याङजा
३३	विनोद कुमार श्रेष्ठ	वालिङ न.पा.-३, स्याङजा
३४	सिताराम अधिकारी	वालिङ न.पा.-३, स्याङजा
३५	पुर्ण बहादुर थापा	वालिङ न.पा.-९, स्याङजा

क्र. सं.	नाम	ठेगाना
३६	श्याम प्रसाद बस्याल	जगत्रदेवी गा.वि.स.-८, स्याङजा
३७	सुर्य प्रसाद चापागाई	पकवादी गा.वि.स.-१, स्याङजा
३८	पुर्ण प्रसाद अधिकारी	पेलाकोट गा.वि.स.-१, स्याङजा
३९	नारायण खनाल	जगत्रदेवी गा.वि.स.-८, स्याङजा
४०	प्रेमराज श्रेष्ठ	जगत्रदेवी गा.वि.स.-८, स्याङजा
४१	प्रेम बहादुर गुरुङ	केवरे गा.वि.स.-८, स्याङजा
४२	भुन प्रसाद भट्टराई	शंकरनगर गा.वि.स.-३, रुपन्देही
४३	बाल प्रसाद पंगेनी	वालिङ न.पा.-३, स्याङजा
४४	गोविन्द कर्माचार्य	दासिङ दहथुम गा.वि.स.-२, स्याङजा
४५	कर्ण बहादुर श्रेष्ठ	वालिङ न.पा.-३, स्याङजा
४६	विष्णु प्रसाद काफ्ले	धनुवासे गा.वि.स.-८, स्याङजा
४७	सन्त बहादुर पराजुली	भोर्लेटार न.पा.-१, लम्जुङ
४८	प्रेम बहादुर जि.सी.	सराङकोट गा.वि.स.-४, काश्की
४९	पवन कुमार प्रजापति	भक्तपुर न.पा.-१४, भक्तपुर
५०	चन्द्रकान्त बराल	पुम्दीभुम्दी गा.वि.स.-३, काश्की
५१	श्रीमती बसुन्धरा तिमसेना	भदौरे तमागी गा.वि.स.-५, काश्की
५२	रमाकान्त बराल	पोखरा उ.न.पा.-७, काश्की
५३	श्रीमती भगवती देवी	पकवादी गा.वि.स.-४, स्याङजा
५४	दुर्गा बहादुर गुरुङ	पुम्दीभुम्दी गा.वि.स.-६, काश्की
५५	छवि लाल कुवंर	पिडिखोला गा.वि.स.-३, स्याङजा
५६	दुर्गा प्रसाद पाण्डे	विर्धा गा.वि.स.-६, स्याङजा
५७	रघुपति लम्साल	चिन्नेवास गा.वि.स.-७, स्याङजा
५८	लेखनाथ भट्टराई	जगत्रदेवी गा.वि.स.-९, स्याङजा
५९	नारायण प्रसाद श्रेष्ठ	दासिङ दहथुम गा.वि.स.-९, स्याङजा
६०	विरेन्द्र बहादुर राना	पेखु बाघखोर गा.वि.स.-८, स्याङजा
६१	नारायणी पहारी	पोखरा उ.न.पा.-६, काश्की
६२	विनोद पाण्डे	पिडीखोला गा.वि.स.-३, स्याङजा
६३	बुद्धिमान गुरुङ	घान्द्रुक गा.वि.स.-९, कास्की
६४	हुमकान्त कोइराला	वालिङ न.पा.-४, स्याङजा
६५	कविराज आचार्य	पोखरा उपमहानगरपालिका -१७, कास्की
६६	खडानन्द शर्मा	चिलाउनेवास गा.वि.स.- स्याङजा
६७	कृष्णबहादुर थापा क्षेत्री	सेतीदोभान गा.वि.स.-४, स्याङजा
६८	कृष्णप्रसाद तिवारी	वालिङ न.पा.-३, स्याङजा
६९	सुमन लामिछाने	पुतलीबजार न.पा.-१३, स्याङजा
७०	रामप्रसाद श्रेष्ठ	दासिङदहथुम गा.वि.स.-९, स्याङजा
७१	रेशमीलाल कोइराला	वालिङ न.पा.-४, स्याङजा

**विशेष प्रस्ताव नं. १, २ र ३ संग सम्बन्धित प्रवन्धपत्रमा गरिने संशोधनको तीनमहले विवरण**

दफा नं.	साविकको व्यवस्था	संशोधित व्यवस्था	संशोधन गर्नु परेको कारण
५ (ख)	विकास बैंकको तत्काल जारी पूँजी रु ३७,४०,००,०००/- (सैंतीस करोड चालीस लाख रुपैयाँ मात्र) हुनेछ। जसलाई प्रति शेयर रु. १००/- का दरले ३७,४०,००० (सैंतीस लाख चालीस हजार मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	विकास बैंकको तत्काल जारी पूँजी रु ५६,१०,००,०००/- (छपन्न करोड दश लाख रुपैयाँ मात्र) हुनेछ। जसलाई प्रति शेयर रु. १००/- का दरले ५६,१०,००० (छपन्न लाख दश हजार मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर प्रदान गरी सो पश्चात कायम हुने शेयर पूँजीको आधारमा प्रति ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर (अर्थात चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गरी पूँजी वृद्धि हुने भएकोले।
५ (ग)	विकास बैंकको तत्काल चुक्ता पूँजी रु ३७,४०,००,०००/- (सैंतीस करोड चालीस लाख रुपैयाँ मात्र) हुनेछ। जसलाई प्रति शेयर रु. १००/- का दरले ३७,४०,००० (सैंतीस लाख चालीस हजार मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	विकास बैंकको तत्काल चुक्ता पूँजी रु ५६,१०,००,०००/- (छपन्न करोड दश लाख रुपैयाँ मात्र) हुनेछ। जसलाई प्रति शेयर रु. १००/- का दरले ५६,१०,००० (छपन्न लाख दश हजार मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	

**(विशेष प्रस्ताव नं. ४ संग सम्बन्धित)**

**संशोधित नियमावलीको तीन महले विवरण**

नियम नं.	साविकको व्यवस्था	संशोधित व्यवस्था	संशोधन गर्नु परेको कारण
२९ (१) (ख)	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत समितिका अध्यक्ष र सदस्यको बैठक भत्ता रु. ४,०००/- (अक्षरेपी चार हजार मात्र) हुनेछ।	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षको रु. ८,०००/- (अक्षरेपी आठ हजार मात्र) र अन्य सञ्चालकको रु. ७,०००/- (अक्षरेपी सात हजार मात्र) बैठक भत्ता हुनेछ।	
२९ (१) (घ)	अन्य सुविधा साधारण सभाले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ।	अन्य सुविधा साधारण सभाले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ। साधारण सभाले अन्यथा निर्णय नगरे सम्मको लागि संचालक समितिका अध्यक्ष र सदस्यहरूलाई टेलिफोन तथा पत्रपत्रिका खर्च वापत मासिक रु. ३,०००/- (अक्षरेपी तीनहजार मात्र) प्रदान गरिनेछ।	बैठक भत्ता तथा अन्य सुविधा समय सापेक्ष बनाउन उपयुक्त हुने भएकोले।

**(नोट):** प्रस्तावित संचालकहरूको पारिश्रमिक तथा भत्ता गत वर्ष सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैंक समक्ष पेश भएको र नेपाल राष्ट्र बैंकबाट प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन तथा थपको स्विकृति लिने क्रममा संचालक समितिबाट नै खारेजी गरिएको व्यहोरा अनुरोध गर्दै यस सभा समक्ष पुनः प्रस्तावको रुपमा प्रस्तुत गरिएको व्यहोरा जानकारी गराइन्छ।)

**धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २८ संग सम्बन्धित विवरणहरू:**

धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २८ मा कम्पनीको शेयर निष्काशन गर्दा तयार पारिएको विवरणपत्रमा प्रक्षेपण गरिएका विवरणहरूमा बीस प्रतिशत वा सो भन्दा बढि फरक पर्न गएमा सो को कारण सहित वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा बैंकले हकप्रद शेयर निष्काशन गर्दा नेपाल धितोपत्र बोर्डमा पेश गरेका प्रक्षेपित विवरणहरू र आ.व. २०७०/७१ का वास्तविक विवरणहरूमा २० भन्दा बढी फरक पर्न गएका मदहरू र सो को कारण देहाय बमोजिम रहेको व्यहोरा जानकारी गराइन्छ ।

Items	FY 2070/71		Difference	Remarks
	Projected	Actual		
Deposits	4,902,691	4,015,480	-887,211	-22.09%
Proposed and Payable Dividend		3936.843	3936.843	100.00%
Other Liabilities	92,471	66,781	-25,690	-38.47%
Cash Balance	180,651	127,884	-52,767	-41.26%
Balance at Nepal Rastra Bank	269,648	219,188	-50,460	-23.02%
Bank Balance	956,025	6,559	-949,466	-14474.93%
Money at Call and Short Notice		709359.0706	709359.0706	100.00%
Investment	170,000	30,899	-139,101	-450.17%
Loans and Advances	3,882,931	3,458,053	-424,878	-12.29%
Fixed Assets	60,745	47,961	-12,784	-26.65%
Other Assets	42,179	12,489	-29,690	-237.74%

## नोट तथा टिप्पणी









# Financial Highlights

## Trend of Deposits and Loans & Advances over Last 5 Years




## Trend of Operating Profit over Last 5 Years



## Headwise Loans & Advances

As on Ashad End, 2070

- |                           |                           |                        |                      |
|---------------------------|---------------------------|------------------------|----------------------|
| ■ Personal Overdraft Loan | ■ Business Overdraft Loan | ■ Housing Loan         | ■ Hire Purchase Loan |
| ■ Personal Term Loan      | ■ Service Loan            | ■ Business Term Loan   | ■ Loan against FDR   |
| ■ Real Estate Loan        | ■ Foreign Employment Loan | ■ Working Capital Loan | ■ Social Loan        |
| ■ Demand Loan             | ■ Agriculture Loan        | ■ Education Loan       | ■ Gold & Silver Loan |
| ■ Deprived Sector Loan    | ■ Micro Enterprises Loan  |                        |                      |



## Headwise Deposits

As on Ashad End, 2070

- |                   |                 |
|-------------------|-----------------|
| ■ Current Account | ■ Call Account  |
| ■ Saving Account  | ■ Fixed Account |

